


"पर्यटन, कृषि, शिक्षा र पूर्वाधार, समृद्ध बन्दिपुर निर्माणको मुल आधार"



बन्दिपुर गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

तनहुँ



सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ उपदफा (३) बमोजिम प्रस्तुत गरिएको
बन्दिपुर गाउँपालिकाको सार्वजनिक विवरण

आ.व. २०८२/८३

तेस्रो त्रैमासिक स्वत प्रकाशन

(1) निकायको स्वरूप र प्रकृति:



बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरूलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसँगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरू र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरूलाई समावेश गरि ६ वडाहरू सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

बन्दिपुर, तनहुँ जिल्लाको पुरानो सदरमुकाम हो। यो शहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लम्जुङ्ग, गोर्खा र मनाङ्गको लागि दक्षिणबाट सामान ल्याउने मुख्य व्यापारिक नाकाको रूपमा विकास भएको थियो। यस ठाउँबाट बि.स. २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताको प्रचारप्रसारसँगै बन्दिपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर नै प्रसिद्धि छ।

नयाँ वडा	समावेश गा.वि.स./नगरपालिका	जनसंख्या (२०७८)	क्षेत्रफल
१	बन्दिपुर (१) र घाँसीकुवा (९)	४७५८	१३.१२
२	बन्दिपुर (२, ३)	३१४६	१८.०२
३	घाँसीकुवा (९) र केशवटार (१, ८, ९)	२०१७	१५.५२
४	बन्दिपुर (४, ६)	३९७८	१०.५०
५	बन्दिपुर (५, ७)	२६१७	१३.९०
६	बन्दिपुर (८-११)	२०१६	३०.४७
	जम्मा	१८५३२	१०१.५३

(2) निकायको काम, कर्तव्य र अधिकार



गाउँपालिकाको काम, कर्तव्य र अधिकार

यस गाउँपालिकाको एकल अधिकार नेपालको संविधान २०७२को अनुसूची-८ ले व्यवस्था गरेको छ।

1. नगर प्रहरी
2. सहकारी संस्था
3. एफ. एम सञ्चालन
4. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
5. स्थानीय सेवाको व्यवस्थापन
6. स्थानीय तथ्यांक र अभिलेख संकलन
7. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
8. आधारभूत र माध्यमिक शिक्षा
9. आधारभूत स्वास्थ्य र सरसफाइ
10. स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता
11. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
12. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
13. स्थानीय अभिलेख व्यवस्थापन
14. घर जग्गा धनी पुर्जा वितरण
15. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
16. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन
17. बेरोजगारको तथ्यांक संकलन
18. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
19. खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा
20. विपद व्यवस्थापन
21. जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
22. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

उल्लेखित अधिकारहरूलाई बिस्तृत रूपमा स्थानीय सरकार संचालन ऐन, २०७४को धारा ११ ले व्याख्या गरे अनुरूप रहेको छ। बन्दिपुर गाउँपालिकाको संगठनात्मक स्वरूप अनुसार, कार्यविभाजन नियमावली २०७४ ले कार्य सम्पादनको लागि जिम्मेवारी तथा उत्तरदायित्व र अधिकार प्रत्यायोजन नियम ५ र ६ मा व्यवस्था गरेको छ।



(ग) सामाजिक विकास समिति

संयोजक: शिव कुमार श्रेष्ठ

सदस्य: कृष्ण बहादुर घर्ती

सदस्य: छबिलाल गुरुङ्ग

सदस्य: डिल बहादुर राना

सदस्य सचिव: किरण श्रेष्ठ

(घ) पूर्वाधार विकास समिति

संयोजक: परमेश्वर भट्टराई

सदस्य: रवि श्रेष्ठ

सदस्य: कुमार रोका साकी

सदस्य: मिन बहादुर गुरुङ्ग

सदस्य सचिव: आशिष पोख्रेल

(ङ) वातावरण तथा विपद् व्यवस्थापन समिति

संयोजक: दान बहादुर थापा

सदस्य: विजय राना

सदस्य: विन्दु नेपाली

सदस्य: ममता राना

सदस्य सचिव: दिनेश पौडेल

(च) बिधेयक समिति

संयोजक: बल बहादुर गुरुङ्ग

सदस्य: मिनराम परियार

सदस्य: भगवती वि.क.

सदस्य: रंजिता श्रेष्ठ राना

सदस्य सचिव: गिर बाहादुर राना

(छ) लेखा समिति



संयोजक: ध्रुव प्रसाद लामिछाने

सदस्य: हरिमाया वि.क.

सदस्य: जीवन भुजेल

सदस्य: रोशनी बाराकोटी

सदस्य सचिव:



(३.२) कार्यपालिका विवरणः

क्रस	पद	उम्मेदवारको नाम	लिङ्ग	सम्पर्क नम्बर
१	अध्यक्ष	सुरेन्द्र बहादुर थापा	पु	9846723739
२	सदस्य	पञ्च माया गुरुङ्ग	म	9841713659
३	सदस्य	शिव कुमार श्रेष्ठ	पु	9846217500
४	सदस्य	तिलक बहादुर कुँवर	पु	9806636784
५	सदस्य	परमेश्वर भट्टराइ	पु	9805857290
६	सदस्य	दान बहादुर थापा	पु	9846059872
७	सदस्य	ध्रुव प्रसाद लामिछाने	पु	9856041495
८	सदस्य	बल बहादुर गुरुङ	पु	9841728240
९	सदस्य	कौशिला परियार वि.क	म	9817135175
१०	सदस्य	दमयन्ती थापा मगर	म	9846542744
११	सदस्य	मिन राम परियार	पु	9846390511
१२	सदस्य	जीवन भुजेल	पु	9812349170
१३	सदस्य	हरि माया वि.क	म	9866080211
१४	सदस्य	उमा घर्ती	म	9825141905

(Handwritten signature)

३.४) कार्यविवरण:



(1) प्रशासन, योजना तथा अनुगमन शाखा

- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
- संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
- स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
- गाउँपालिकाको सङ्गठन विकास, सङ्गठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास सम्बन्धी कार्य
- स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रबर्द्धन र नियमन
- मानव संसाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
- गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
- स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरू।
- सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन सम्बन्धी कार्यहरू।
- स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय सम्बन्धी कार्यहरू।
- नगर प्रहरी व्यवस्थापन सम्बन्धी कार्यहरू सम्बन्धी कार्यहरू।
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रबर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्यहरू।
- सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन सम्बन्धी कार्यहरू।
- बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यहरू।
- बैठक तथा विधायन सम्बन्धी कार्यहरू।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यहरू।
- विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधी, विभूषण सम्बन्धी कार्यहरू।
- कर्मचारीहरूको स्थाई, अस्थाई, करार रिक्त पदहरूको पदपूर्ति सम्बन्धी कार्यहरू।
- नयाँ नियुक्ती र बढुवा भई आएका कर्मचारीहरूको पदस्थापन सम्बन्धी कार्यहरू
- कर्मचारीहरूको सरुवा तथा काज सम्बन्धी कार्यहरू।
- कार्यरत कर्मचारीहरूको हाजिर अभिलेख, घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा कारवाही सम्बन्धी कार्यहरू।
- कार्यालयको कर्मचारी समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
- कर्मचारीहरूको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
- कार्यरत कर्मचारीहरूलाई विभिन्न पुरस्कार तथा पदकका लागि सिफारीश सम्बन्धि कार्यहरू,
- निजामति सेवा ऐन तथा नियमावलीअनुसार स्वीकृत दिने सम्बन्धी कार्यहरू,
- सङ्गठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, सङ्गठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागि सम्बन्धित निकायमा लेखी पठाउने।
- गाउँपालिकामा बन्ने ऐन, कानून, नियमावली, कार्यविधि, गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धि कार्यहरू।

(Handwritten signature)



- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गर्न खरिदको योजना तयार गर्ने ।
- विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अध्यावधिक गराउने ।
- हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने
- गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने ।
- लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने ।
- कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अध्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने ।
- खरिद गर्नुपर्ने देखिएका सामानहरू समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने
- प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने ।
- कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने ।
- गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
- गाउँपालिका स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण ।
- स्वीकृत वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन (योजना व्यवस्थापन सफ्टवेयर संचालन) सम्बन्धी कार्यहरू ।
- गाउँपालिकाको चौमासिक, वार्षिक एवम् आवश्यकता अनुरूपको प्रगति प्रतिवेदन सम्बन्धी कार्य
- विभिन्न संघ सस्थाहरूको साझेदारी हुने योजना तथा कार्यक्रमहरूको कार्यान्वयन, अनुगमन, अभिलेखिकरण तथा प्रतिवेदन सम्बन्धी कार्यहरू ।
- आगामि आ.व. को वार्षिक बजेट तथा कार्यक्रमको निर्माण तयारी सम्बन्धी कार्यहरू
- वार्षिक स्वीकृत कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनको लागि उपभोक्ता समिति तथा वडा कार्यालयहरू संग समन्वय तथा सहजिकरण सम्बन्धी विभिन्न कार्यहरू
- गाउँपालिकाको दीर्घकालिन, आवधिक र वार्षिक योजना तर्जुमा तथा सोको कार्यान्वयन सम्बन्धी कार्यहरू
- संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग गर्ने ।
- निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूको परिचालन, समन्वय र सहजीकरण गर्ने ।
- योजना फरफारक तथा कार्यक्रम हस्तान्तरण सम्बन्धी कार्य गर्ने ।
- सम्पन्न भएका सम्पूर्ण पूर्वाधार सम्बन्धी योजनाहरूको अभिलेख राख्ने ।
- विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण गर्ने ।
- स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना एवं गुरुयोजना तर्जुमा गर्ने ।
- वित्त व्यवस्थापन महाशाखासंग समन्वय गरि वार्षिक विकास योजना तथा कार्यक्रम तर्जुमा गर्ने, विकासका प्राथमिकता क्षेत्र निर्धारण गर्ने ।
- विकास योजनाको अनुगमन तथा मूल्यांकनको आधार तथा प्रविण्य निर्धारण गर्ने ।
- आयोजनाको प्रभाव मूल्याङ्कन गर्ने गराउने ।
- उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यहरू साथै अध्यक्षज्यू/प्रमुख प्रशासकीय अधिकृतज्यूको निर्देशन तथा समन्वय अनुसारका विभिन्न कार्यहरू ।



(2) खरिद सम्बन्धी कार्य

- कार्यालयमा खरिद गरिने सवै प्रकारका वस्तुहरूको विवरण तयारी खरिद कार्यका लागि कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- सार्वजनिक खरिद ऐन र नियमावलीमा भएको खरिद इकाईको काम कर्तव्य र अधिकार अनुसारको कार्यसम्पादन गर्ने ।
- गाउँपालिकाको लागि सार्वजनिक खरिद तथा अन्य बन्दोबस्तीका सामानको आवश्यकता पहिचान गरी खरिदको योजना तयार गर्ने ।
- विभिन्न प्रकारका वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक व्यक्ति, संस्था, कम्पनी लगायतको सूचि अध्यावधिक गराउने ।
- हरेक आर्थिक वर्षको सुरुमै अनुमान गरिएका आवश्यक सामानहरूको दररेट माग गरी स्वीकृत गराई राख्ने
- गाउँपालिकाभित्रको सरकारी सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन लगायत स्थिर सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने ।
- लिलाम गर्नुपर्ने तथा मर्मत गर्नुपर्ने सामानको प्रत्येक वर्षको पहिलो चौमासिक भित्र विवरण तयार गरी लिलाम गर्नुपर्ने सामानको हकमा लिलाम गर्ने प्रक्रिया अघि बढाउने, मर्मत गर्नुपर्ने सामानको लागत अनुमान तयार गरी मर्मतको लागि पेश गर्ने ।
- कार्यालयको नाममा रहेका सम्पूर्ण सवारी साधनको अध्यावधिक विवरण तयार गरी मर्मत गर्नुपर्ने, लिलाम गर्नुपर्ने देखिएका सवारी साधनको सोही बमोजिम प्रक्रिया अगाडि बढाउने ।
- खरिद गर्नुपर्ने देखिएका सामानहरू समयमा नै खरिद गरी कार्य सञ्चालनमा अभाव नहुने व्यवस्था मिलाउने
- प्रचलित कानून बमोजिम प्रत्येक वर्ष जिन्सी निरीक्षण गराउने ।
- कार्यालयका लागि आवश्यक जिन्सी सामानको व्यवस्थापन, भण्डार दाखिला, निकासी सम्बन्धी सबै काम गर्ने

(3) सूचना प्रविधि ईकाई

- आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारविहीन टेलिभिजन प्रसारणको अनुमति तथा नविकरण सम्बन्धमा सिफारिस गर्ने ।
- एक सय वाटसम्मको एफ. एम. रेडियो सञ्चालन सम्बन्धमा सिफारिस गर्ने ।
- आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमतिका लागि सिफारिस गर्ने र अभिलेख राख्ने ।
- अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने ।
- वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी प्रवर्द्धन गर्ने ।
- सूचनाको हकको प्रचलनमा सहयोग गर्ने ।
- सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन गर्ने ।
- सूचना केन्द्रको स्थापना र सञ्चालन व्यवस्थापन गर्ने ।
- तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, मापदण्ड र योजना बनाउने ।
- सूचना तथा अभिलेख केन्द्रको सञ्चालन गर्ने ।
- स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखीकरण तथा वितरण सम्बन्धि कार्य गर्ने ।
- आधारभूत तथ्याङ्क संकलन र व्यवस्थापन जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क, राजस्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक एवं अभिलेख व्यवस्थापन गर्ने ।
- कार्यालयसँग सम्बन्धित सबै किसिमका तथ्याङ्कहरूको एकीकरण तथा वितरणको व्यवस्थापन गर्ने ।

- प्रदेश तथा संघसँग तथ्यांक एवं सूचना आदानप्रदान र समन्वय गर्ने ।
- सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन गर्ने ।
- शाखासँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
- सबै शाखाबाट सूचना संकलन, सग्रह, अभिलेख सम्बन्धी व्यवस्थापन तथा सूचना प्रदान गर्ने ।
- शाखाहरुबाट आएका मासिक कार्य प्रगति विवरण तयार गरि त्यसको अभिलेख राखी सम्बन्धित निकायमा पठाउने ।
- सूचना प्रकाशन, बुलेटिन, ब्रोसर तथा अन्य सूचना तथा जानकारी मुलक सामाग्रीहरु प्रकाशन गर्ने
- इमेल, ईन्टरनेट र वेभसाइटको संचालन र सूचनाहरुको अद्यावधिक व्यवस्थापन गर्ने ।
- सबै शाखा तथा वडा कार्यालयमा भए गरेका गतिविधिहरु सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन शाखामा अभिलेखीकरण गर्ने ।
- कार्यालयमा आउने पत्रपत्रिकाहरु, सूचना शाखा मार्फत लिने व्यवस्था गर्ने र आवश्यकता अनुसार ग्राहक बन्ने ।
- कार्यालयबाट विभिन्न किसिमका सूचना प्रवाह गर्दा यसै शाखा मार्फत गर्ने ।
- कार्यालयबाट गरिने निर्णय, नीति तथा कार्यक्रम, योजना, तत्थ्याङ्क, कार्य प्रगति विवरण, बुलेटिन, ब्रोसर, नागरिक बडापत्र तथा अन्य त्यस्ता जानकारी दिने सूचना मूलक प्रकाशनहरु यस शाखाबाट गर्ने ।
- सूचना प्रविधि शाखा कार्यालयको एक अभिन्न अंग भएकोले यसको उचित व्यवस्थापन र कार्यान्वयनमा जोड दिने ।
- गाउँपालिकाको कम्प्युटर तथा तत्सम्बन्धित अन्य मेशीनरी सामानहरुको रेखदेख तथा मर्मत सम्भारमा सहयोग गर्ने ।

(4) राजस्व नीति तथा सहकारी प्रशासन शाखा

- राजस्व संकलन गर्ने ।
- सबै वडा कार्यालयमा अनलाइन तथा राजस्व सफ्टवेयर तथा प्रत्यक्ष भेटेर राजस्व संकलन गर्ने ।
- वडा बाट उठाएको राजस्व सिधै बैकमा दाखिला गर्ने ।
- नदि जन्य पदार्थको निकासी गर्न ठेक्का लागु हुनु भन्दा अगाढी गाउँपालिकाबाट कर्मचारी खटाई राजस्व संकलन गर्ने ।
- दहत्तर बहत्तर ठेक्का सम्बन्धी काम गर्ने ।
- अबैध रुपमा नदि जन्य पदार्थको निकासी पैठारी तथा उत्खनन गर्ने कार्य कम गर्ने त्यस्ता कार्य गर्नेलाई राजस्व तिर्न लागउने ।
- सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन सम्बन्धी कार्य गर्ने,
- स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन सम्बन्धी कार्य गर्ने, गराउने,
- सहकारी बचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमनको व्यवस्था गर्ने,
- नगर भित्र रहेका विभिन्न विषयक्षेत्रका सहकारी संस्थाहरुको नियमित अनुगमन, निरीक्षण गर्ने गराउने,
- लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन तथा विकास र प्रवद्र्धन सम्बन्धी कार्य गर्ने, गराउने,
- व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन सम्बन्धी कार्यमा सहयोग गर्ने, गराउने,
- सीप विकास सम्बन्धी तालिमहरुको व्यवस्थापन गर्ने,
- खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा गराउने,
- ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरीढुङ्गा, फायरक्ले जस्ता खानीजन्य वस्तु सर्वेक्षण, अन्वेषण,



- उत्खननसम्बन्धी व्यवस्थापन र नियमनको कार्यमा सहयोग गर्ने,
- खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क सङ्कलन, अभिलेखन तथा व्यवस्थापन गर्ने,
- परम्परागत रूपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापनमा ध्यान दिने,
- पर्यटकीय महत्वका स्थल तथा सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धन सम्बन्धी कार्य गर्ने
- शाखासँग सम्बन्धित विभिन्न परिपत्रहरू, ऐन तथा नियमहरू संकलन गर्ने र आवश्यक दफा उत्तार गरी कार्यान्वयनका लागि अन्तर्गतका महाशाखा, शाखाहरू र वडाहरूमा पठाउने,
- समय समयमा शाखा अन्तर्गत बैठक आयोजना गर्ने,
- शाखाको कार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,
- आफ्नो शाखा अन्तर्गतका सहायक स्तरका कर्मचारीहरूको कार्यविवरण तयार गरी उपलब्ध गराउने,
- अधिकृत कर्मचारीको कार्य जिम्मेवारी थप वा परिमार्जन गरी उपलब्ध गराउने,
- आफू अन्तर्गतका कर्मचारीहरूको कामको सुपरीवेक्षण गर्ने र कारवाही तथा पुरस्कारको लागि सिफारिस सहित पेश गर्ने,
- शाखा अन्तर्गतको प्रगति प्रतिवेदन तयारी गर्ने तथा समीक्षा गर्ने,
- शाखा अन्तर्गतका कर्मचारीहरूको जिम्मा रहेको रजिस्टर अभिलेख, प्रतिवेदन फाइल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने, गराउने तथा कर्मचारीहरू सरुवा हुँदा आफ्नो जिम्मामा रहेको सामानहरूको बरबुझारथ गर्ने तथा गर्न लगाउने,
- शाखा अन्तर्गत सम्पादन हुने काम कारवाहीहरू समयमा हुनुपर्ने व्यवस्था गर्ने, कार्य सम्पादन हुन नसकेमा सोको पूर्ण जवाफदेहिता वहन गर्ने, गराउने,
- मातहतका कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न लगाउने तथा कार्यसम्पादन मूल्याङ्कन गर्ने र पेश गर्ने,
- शाखा अन्तर्गत सम्पादन गरेको कार्यहरूको प्रगति तथा हासिल गरेको उपलब्धिहरूको विवरण खुलाई चौमासिक रूपमा सबैले देख्ने गरी सूचना पाटीमा टास्न लगाउने र सम्बन्धित निकायमा पठाउने,

(5) नगरप्रहरी

- नीति, कानून, मापदण्ड, निर्णयहरू कार्यान्वयनमा सहयोग, सम्पत्तिको संरक्षण,
- गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
- स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
- नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
- गाउँ बस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसूर उपर छानविन र अनुसन्धान,
- स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
- कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा, विपद् व्यवस्थापनमा सहयोग,
- अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
- फूटपाथ व्यवस्थापन, निर्माण नियमन
- गुणस्तर नियन्त्रण
- नगर प्रहरी सम्बन्धी अन्य कार्य ।

(Handwritten signature)



(6) कानून तथा मानवधिकार ईकाई

- कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन्न नीति, नियम तथा कानूनको मस्यौदा तयारी कार्यको संयोजन र समन्वय गर्ने।
- मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने गराउने।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य गर्ने।
- मानव अधिकारको संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्य गर्ने।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको अभिलेख राख्ने।
- न्यायिक समितिको निर्णय तथा फैसला कार्यान्वयन गर्न सहजिकरण गर्ने।
- न्यायिक प्रतिरक्षा एवं पुर्पक्षसँग सम्बन्धित कार्य गर्ने तथा छानविन तथा जाँचबुझ संग सम्बन्धित विभिन्न निकायबाट माग भएको विवरण र जवाफ पठाउने।
- नीति तथा कानूनको प्रमाणिक प्रतिको संरक्षण, प्रकाशन र अभिलेख राख्ने।
- कार्यालयको कामको सन्दर्भमा कानूनी राय तथा परामर्श सम्बन्धी कार्यहरू गर्ने।
- ऐन, नियम, कार्यविधि, आदेश, निर्देशन, मापदण्डको प्रमाणिकरण व्यवस्थापन, राजपत्र प्रकाशन र अभिलेख व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- विधायन समितिको सचिवालय सम्बन्धी कार्य गर्ने।
- न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य।
- न्याय तथा कानूनी राज्यको परिपालना सम्बन्धी कार्य
- मानव अधिकारको संरक्षण तथा प्रवर्धन सम्बन्धी कार्य
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी कार्य
- न्यायिक निर्णय तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य

(7) आर्थिक प्रशासन शाखा

- गाउँपालिकाका र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने।
- कारोबारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने।
- सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने।
- सम्बन्धित निकायमा आवधिक नियमित तथा पटके प्रतिवेदन गर्ने।
- आन्तरिक तथा अन्तिम लेखापरिक्षण गराउने।
- गाउँपालिका र अन्तर्गत कार्यालयहरूको बजेट तयार गर्ने गराउने, छलफल गर्ने।
- अन्तर्गतका कार्यालयहरूको बजेट बाँडफाँड तथा खर्च गर्ने अख्तियारी तयार गर्ने।
- आवश्यक अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने।
- बेरुजुको लगत राख्ने, संपरिक्षण, फर्छ्यौट र प्रतिवेदन गर्ने।
- गाउँपालिकाको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक आर्थिक कार्यहरू गर्ने।
- आन्तरिक नियन्त्रण सम्बन्धी कार्यविधि तर्जुमा तथा संसोधन कार्यमा सहयोग गर्ने र त्यसको प्रभावकारीताको परीक्षण गरी आवश्यक पृष्ठपोषण दिने।

[Handwritten signature]

- आम्दानी, खर्च र त्यस्को लेखांकन प्रचलित कानूनद्वारा निर्दिष्ट प्रकृत्या अनुसार भए नभएको (चौमासिक वा पूर्व) परिक्षण गरि चौमासिक रुपमा प्रतिवेदन गर्ने ।
- वित्तीय पारदर्शिता र जवाफदेहीता कायम गर्न सहयोग पुर्याउने ।
- वित्तीय प्रतिवेदन समयमै, सही र भरपर्दो रुपमा उपवन्ध गराइ वित्तीय अनुशासन कायम गर्न सहयोग पुर्याउने ।
- आन्तरिक लेखापरीक्षण सम्बन्धी सुधारका विषयवस्तुलाई प्रभावकारी पार्न नीतिगत पृष्ठपोषण गर्ने ।
- अन्तिम लेखापरीक्षण अगावै त्रुटि सच्याउन लगाई वेरुजु हुन नदिने ।
- महालेखा परीक्षकबाट हुने अन्तिम लेखापरीक्षणलाई सहयोग पुर्याउने ।

(8) आन्तरिक लेखापरीक्षण इकाई

- लेखापरीक्षण सम्बन्धी नीति तथा कार्यक्रमको खांका तयारी स्वीकृत पश्चात कार्यान्वयन गर्ने, गराउने,
- लेखापरीक्षण विवरण (वेरुजुको लगत समेत) को अभिलेख व्यवस्थापनको कार्य गर्ने,
- लेखापालन सम्बन्धी क्षमता विकास सम्बन्धी कार्य गर्ने,
- वार्षिक आयव्यय र धरौटीको आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्य गर्ने,
- वार्षिक स्वीकृत बजेटको आधारमा आयव्यय धरौटी सम्बन्धी विवरण माग गरी आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्य गर्ने, गराउने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यको लागि वार्षिक कार्ययोजना तयार पारी पेश गर्ने,
- लेखा समितिको सदस्य सचिव भई कार्य गर्ने, लेखा समितिको सचिवालयको काम गर्ने,
- शाखाका कर्मचारीहरूलाई कामको कार्यविभाजन गराई कार्यको जिम्मेवारी दिने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यका चौमासिक प्रतिवेदन पेश गर्ने,
- आन्तरिक लेखापरीक्षण प्रतिवेदन कार्यमा देखिएका नीतिगत कमी कमजोरी त्रुटी सुधारका लागि सुझाव सहित पेश गर्ने,
- कार्यालयको खरिद, ठेक्का, उपभोक्ताबाट गरिने कार्यको यथेष्ट विवरण माग गरी प्रचलित कानून बमोजिम भए नभएका सम्बन्धमा प्रतिवेदनमा सुझाव सहित पेश गर्ने,
- विभिन्न महाशाखा, शाखा एवं सरोकारका क्षेत्रमा समन्वय वेरुजु कम गर्न जोड दिने,
- लेखापरीक्षणसँग सम्बन्धित विभिन्न परिपत्रहरू, ऐन तथा नियमहरू संकलन गर्ने र आवश्यक दफाउत्तरगरी कार्यान्वयन गर्ने र आवश्यक भए वडाहरूमा पठाउने,
- शाखाको कार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,

(9) पूर्वाधार विकास, भवन निर्माण नियमन तथा विपद व्यवस्थापन शाखा

- सडक मापदण्ड निर्धारण तथा मापदण्डको कार्यान्वयन।
- सडक योजनाको लागत अनुमान तयार तथा कार्यसम्पादनको आधारमा प्रतिवेदन तयार गर्ने।
- कजवे, नाली, पुल, सिँचाई, खानेपानी, पार्क लगायत पूर्वाधार निर्माण सम्बन्धी कार्य गर्ने।
- ग्रामिण तथा कृषि सडक र सिँचाई सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा कार्यान्वयन अनुगमन र नियमन कार्य गर्ने।
- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन

(Handwritten signature)


- स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार
- यातायात सुरक्षा व्यवस्थापन र नियमन
- स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति, नवीकरण, खारेजी, सेवाको गुणस्तर,
- भाडा दर निर्धारण र नियमन
- ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन,
- वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन
- आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसंग समन्वय
- यातायात क्षेत्रमा लगानी अभिवृद्धि
- यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच
- यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन

(10) भवन तथा मापदण्ड कार्यान्वयन तर्फ

- भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान सम्बन्धी कार्य।
- अध्ययन, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन सम्बन्धी कार्य।
- भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन सम्बन्धी कार्य।
- भवन निर्माणको नक्शा स्वीकृति, संशोधन, नियमन सम्बन्धी कार्य।
- पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण सम्बन्धी कार्य।
- सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार सम्बन्धी कार्य।
- जग्गाको नाप नक्सा, कित्ताकाट, हाल साविक, रजिष्ट्रेशन नामसारी तथा दाखिला खारेज गर्ने सम्बन्धी कार्य।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने सम्बन्धी कार्य।
- भूमिको वर्गिकरण अनुसारको लगत गर्ने सम्बन्धी कार्य।
- सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजिकरण सम्बन्धी कार्य।
- नापि नक्सा तथा जग्गाको स्वामित्व निर्धारण कार्यमा समन्वय र सहजिकरण सम्बन्धी कार्य।
- जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण सम्बन्धी अन्य कार्य सम्बन्धी कार्य।

(11) वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन तर्फ

- वन, वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन सम्बन्धी कार्य।
- बृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन सम्बन्धी कार्य।
- वातावरणीय जोखिम न्यूनीकरण सम्बन्धी कार्य।
- न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन सम्बन्धी कार्य।
- वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन सम्बन्धी कार्य।
- पानी मुहानको संरक्षण, पहिरो नियन्त्रण सम्बन्धी कार्य।





- जलवायु परिवर्तन अनुकूलन कार्यक्रम सम्बन्धी कार्य ।
- विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, राहत सामाग्रीको पूर्व भण्डारण वितरण र समन्वय सम्बन्धी कार्य ।
- तटबन्ध, नदि र पहिरोको नियन्त्रण तथा नदिको व्यवस्थापन गर्ने सम्बन्धी कार्य ।
- विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरूको पहिचान गर्ने।
- विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश स्थानिय समुदाय, सङ्घ संस्था तथा निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने सम्बन्धी कार्य ।
- विपद् व्यवस्थापन कोषको स्थापना तथा सन्चालन र स्रोत साधनको परिचालन गर्ने।
- फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन सम्बन्धी कार्य ।
- सरसफाई तथा स्वास्थ्यजन्य फोहरमैलाको व्यवस्थापन सम्बन्धी कार्य ।
- हानिकारक पदार्थहरूको नियमन तथा नियन्त्रण सम्बन्धी कार्य ।
- सार्वजनिक शौचालय व्यवस्थापन सम्बन्धी कार्य ।
- स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन
- खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन
- सार्वजनिक स्थलमा पिउने पानी व्यवस्थापन
- स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी अन्य विषय ।

(12) स्वास्थ्य उपशाखा

- राष्ट्रिय तथा प्रादेशिक लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण गर्ने ।
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप अस्पताल र नर्सिङ्ग होम, निदान केन्द्र र अन्य स्वास्थ्य संस्थाहरू र क्लिनिक दर्ता, सञ्चालन, अनुमति र नियमन गर्ने गराउने।
- आधारभूत स्वास्थ्य सेवा सञ्चालन र प्रवर्धन गर्ने गराउने।
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने ।
- औषधिजन्य वनस्पति, जडिवुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन, र नियमन गर्ने।
- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रम व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण तथा नियमन गर्ने ।
- स्थानीयस्तरमा औषधिको प्रयोग र सुक्ष्म जीव निरोधक (Antimicrobial Resistance) न्यूनीकरण गर्ने ।
- स्थानीयस्तरमा औषधी र स्वास्थ्य उपकरणको खरिद, भण्डार र वितरण गर्ने ।
- स्थानीय स्वास्थ्य सूचना प्रणाली व्यवस्थापन गर्ने ।
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भिलेन्स) गर्ने ।
- स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुर्नस्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवा सञ्चालन गर्ने ।
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्यवृत्तको पालनालगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन गर्ने ।

Handwritten signature



- जुनोटिक र कीटजन्य रोग नियन्त्रण तथा व्यवस्थापन गर्ने ।
- सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग, नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने ।
- आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवा व्यवस्थापन गर्ने ।
- स्थानीयस्तरमा जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य, महामारी नियन्त्रण योजना र कार्यान्वयन गर्ने ।
- स्थानीयस्तरमा सरुवा तथा नसर्ने रोग नियन्त्रण तथा रोकथाम गर्ने ।
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह गर्ने ।
- रक्त सञ्चार सेवा, स्थानीय तथा सहरी स्वास्थ्य सेवा गर्ने ।
- औषधि पसल सञ्चालन र नियमन गर्ने ।
- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन तथा नियमन गर्ने
- स्वस्थ खानेपानी र खाद्यपदार्थको गुणस्तर एवं वायु तथा ध्वनी प्रदुषण नियन्त्रण गर्ने ।
- सरसफाई सचेतना अभिवृद्धि गर्ने ।
- स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, संकलन, पुनर्उपयोग, विसर्जन, सेवा शुल्क निर्धारण र नियमन गर्ने
- र अशाक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने।

(13) महिला बालबालिका तथा सामाजिक समावेशिकरण विकास ईकाई

- महिला हकहित सम्बन्धी नीति, नियम, योजना तर्जुमा, कार्यान्वयन, समन्वय र नियमन,
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण तथा क्षमता विकासका कार्यहरू,
- सवै किसिमका घरेलु हिंसा लगायत लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र संरक्षणात्मक उपायहरू अवलम्बन गर्दै पिडीतलाई पुनः स्थापना गराउने कामहरू ,
- एकल महिलाको हकहित र संरक्षण सम्बन्धी कार्यहरू ,
- बालबालिका, किशोरी किशोरीहरूको हकहित संरक्षणका लागि स्थानीय नीति, नियम, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन र नियमन सम्बन्धी कामहरू ,
- बालमैत्री शासकीय प्रवन्ध, बाल क्लवको स्थापना, बाल सञ्जाल गठन, बाल गृह स्थापना लगायत शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापनका कामहरू, असहाय बालबालिका, सडक बालबालिकाको संरक्षणको लागि बाल सुधार तथा पुनः स्थापना केन्द्रको व्यवस्थापन,
- जेष्ठ नागरिकको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण, स्वास्थ्य सुविधा लगायत सामाजिक सुरक्षा सम्बन्धी कामहरू ,
- अपांगता भएका व्यक्ति तथा असहाय, असक्तको लगत अध्यावधिक गर्ने, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन र वितरण सम्बन्धी कामहरू ,
- अपांग तथा असक्त मैत्री पूर्वाधार निर्माण र सञ्चालनको व्यवस्था ,
- सामाजिक सुरक्षा तथा सामाजिक समावेशीकरण सम्बन्धी स्थानीय नीति, नियम, मापदण्ड तर्जुमा ,
- सङ्घीय सरकारबाट उपलब्ध सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वा बृत्ती पाउने सवैको लगत अध्यावधिक गर्ने, तोकिए बमोजिममासिक बृत्ती सुविधा उपलब्ध गराउने,

[Handwritten signature]

- व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद र धर्मपुत्र धर्मपुत्री सम्बन्धी) अभिलेख अद्यावधिक र व्यवस्थापन, आधुनिक प्रविधिको प्रयोगबाट घटना दर्ताको प्रमाणपत्र वितरण लगायत नियमित प्रतिवेदन प्रस्तुती ,
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ र प्रदेश तथा स्थानीय तहमा आवश्यक सम्पर्क, समन्वय तथा सहकार्य गर्ने ,

(14) सामाजिक सुरक्षा तथा पँजिकरण ईकाई

- सामाजिक सुरक्षा तथा सुविधाको वितरण व्यवस्थापन कार्य गर्ने,
- सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकहरूको रेकर्ड व्यवस्थापन गर्ने,
- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय कार्यक्रम सञ्चालन सम्बन्धी कार्यमा सहयोग गर्ने,
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापनका कार्यमा सहयोग गर्ने,
- सामाजिक सुरक्षाको कार्यान्वयनको सन्दर्भमा देखिएका द्विविधाहरू हटाउन सङ्घ, प्रदेशसँग सम्पर्क, समन्वय गर्ने,
- आधुनिक प्रविधिमाफत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध बिच्छेद र धर्मपुत्र धर्मपुत्री), सम्बन्धी कार्य गर्ने,
- जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्धी संशोधनको कार्य गर्न पेश गर्ने,
- घटना दर्ताको अभिलेख दुरुस्त रूपले सुरक्षित राख्ने व्यवस्था मिलाउने,
- आवश्यक परेको समयमा तुरुन्त रेकर्ड उपलब्ध हुने गरी कम्प्युटर प्रणालीमा आवद्ध गर्ने,
- आफ्नोकार्य क्षेत्रसँग सम्बन्धित सूचना तथा जानकारी प्रवाह गर्ने,
- आफ्ना उपशाखा अन्तर्गतका सहायक स्तरका कर्मचारीहरूको कार्यविवरण तयार गरी उपलब्ध गराउन शाखामा सिफारिस गर्ने,
- जिम्मा रहेको रजिस्टर अभिलेख, प्रतिवेदन फाइल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने, गराउने तथा कर्मचारीहरू सरुवा हुँदा आफ्नो जिम्मामा रहेको सामानहरूको बरबुझारथ गर्ने,
- उपशाखा अन्तर्गत सम्पादन हुने काम कारवाहीहरू समयमा हुनुपर्ने व्यवस्था गर्ने, कार्यसम्पादन हुन नसकेमा सोको पूर्ण जवाफदेहिता वहन गर्ने, गराउने,

(15) कृषि विकास शाखा

- कृषि उत्पादन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने ।
- कृषि बजार सूचना, बजार तथा हाटबजार पूर्वाधार निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रम सञ्चालन र नियमन गर्ने।
- कृषि प्राकृतिक प्रकोप तथा महामारी रोग नियन्त्रण गर्ने।
- कृषि वातावरण संरक्षण, जैविक विविधता संरक्षण र प्रवर्धन गर्ने।
- कृषिजन्य वस्तुको प्रवर्धन तथा विकास र बजारीकरण गर्ने।
- स्थानीय चरण तथा खर्क विकास र व्यवस्थापन गर्ने।
- स्थानीयस्तरमा कृषि र पशुपंक्षी सम्बन्धी तथ्यांक व्यवस्थापन र सूचना प्रणाली व्यवस्थापन गर्ने ।
- कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने।
- साना सिंचाई निर्माण तथा सुधार गर्ने।
- कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने।
- स्थानीय तहमा कृषि प्रसार तथा जनशक्तिव्यवस्थापन र परिचालन गर्ने।


कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण कार्यक्रम संचालन गर्ने।

बिउबिजन, नश्रु, मलखाद र रसायन तथा औषधिहरूको उपयोग र नियमन गर्ने।

- कृषक समूह, सहकारी र स्थानीय समवद्ध संघसंस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन गर्ने।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधि संरक्षण र हस्तान्तरण गर्ने गराउने।
- कृषि सम्बन्धी सूचना प्रचार प्रसार गर्ने गराउने।
- स्थानीयस्तरको कृषि स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन गर्ने।

(16) पशुपक्षी तथा मत्स्य विकास शाखा

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन तथा पशुपंक्षी बजार, पूर्वाधार, सुविधा र आपूर्तिसम्बन्धी,
- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन सम्बन्धी कार्य,
- पशुपंक्षी हाटबजारको पूर्वाधार निर्माणमा सहयोग, तालिम, प्राविधिक टेवा, क्षमता विकास कार्यक्रमको सञ्चालन सम्बन्धी कार्य,
- पशु आहारको गुणस्तर नियमन, पशु बधशालाको व्यवस्थापन र नियमन,
- पशुपंक्षी चिकित्सा सेवाको व्यवस्थापन, पशुपंक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरण,
- पशुजन्य तथा कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण सम्बन्धी कार्य,
- पशुपंक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरण सम्बन्धी कार्य,
- पशुपालकहरूको क्षमता अभिवृद्धि, प्राविधिक टेवा, सीप विकास सम्बन्धी कार्य,
- पशुपंक्षी सम्बन्धी स्थानीय सङ्घ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन सम्बन्धी कार्य,
- पशुपंक्षी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली प्रचारप्रसार सम्बन्धी कार्य,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन तथा पशु आहारको गुणस्तर नियमन सम्बन्धी कार्य,
- पशुपंक्षी सम्बन्धी बिमा र कर्जा सहजीकरणमा सहयोग सम्बन्धी कार्य,
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापनमा सहयोग तथा पशु आहारको गुणस्तर नियमन सम्बन्धी कार्य,
- स्थानीयस्तरमा पशुपंक्षी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली विकास सम्बन्धी कार्य,
- पशु बधशाला व्यवस्थापन र नियमन सम्बन्धी कार्य,
- पशुपंक्षी पालन तथा पशुपंक्षी उपज कृषकलाई संगठित गर्ने सम्बन्धी कार्य,
- पशुसेवा तर्फ नश्रुसुधार सम्बन्धी सम्बन्धी कार्य,
- पशु चिकित्सालय सम्बन्धी कार्यविधि, योजना र कार्यक्रम सम्बन्धी कार्य,
- पशु रोग स्वास्थ्य उपचार, खोप, वन्ध्याकरण, कृत्रिम गर्भाधान सम्बन्धी सेवा प्रवाह र पशुपंक्षी रोग तथा महामारी नियन्त्रण सम्बन्धी कार्य,
- माग र आवश्यकता अनुसार पशुस्वास्थ्य शिविर संचालन सम्बन्धी कार्य, पशुरोग सम्बन्धी सामान्य ल्याव सेवा सञ्चालन सम्बन्धी कार्य,
- पशुपंक्षी, पोल्ट्री र डेरी विकास सम्बन्धी नीति, कार्यविधि, योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य,
- पशुपंक्षी, पोल्ट्री र डेरी उत्पादन, प्रशोधन र बजारीकरण सम्बन्धी कार्य,





(17) शिक्षा, युवा तथा खेलकुद विकास शाखा

- शिक्षा सम्बन्धी नीति, योजना तयार गरी कार्यान्वयन गराउने र सो कार्य नीति नियम अनुरूप भए नभएको हेरी सुधार गर्नुपर्ने भए सो अनुरूप गर्ने, गराउन पेश गर्ने,
- विद्यालयलाई सूचना तथा प्रविधिमैत्री शिक्षण सिकाई वातावरणको कार्यक्रम तयार गरी कार्यान्वयन गर्नेगराउने,
- बालबालिकाको हकहीत संरक्षण तथा महिला हक सम्बन्धी नीति, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य गर्ने,
- विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागु गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने ।
- सामुदायिक विद्यालका शिक्षक तथा कर्मचारीहरूको तलव प्रतिवेदन पारित गराउने।
- विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ गठन गर्ने गराउने ।
- कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको सरुवा तयारी गर्ने ।
- विद्यालय व्यवस्थापन समितिको सिफारिसमा समितिमा शिक्षकलाई विद्यालय समय बाहेक वा विद्यालको नियमित पठन पाठनमा असर नगर्ने गरी अतिरिक्त समयमा अन्यत्र कार्य गर्नु पुर्व स्वीकृत प्रदान गर्ने
- शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको समय समयमा बैठक गोष्ठी वा तालिमको संचालन गर्ने।
- आधारभुत तहको अन्त्यमा लिइने परीक्षा सन्चालन गर्न परीक्षा सन्चालन समितिको सदस्य सचिव भई कार्य गर्ने ।
- नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने ।
- सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने ।
- शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने।
- खेलकुदको सरचनाको पूर्वधार निर्माण सन्चालन तथा विकास गर्ने ।
- खेलकुद विकास गर्ने ।
- खेलकुद प्रशासन तथा संङ्घ संस्थाको नियमन र समन्वय गर्ने ।

(४) निकायबाट प्रदान गरिने सेवा, शुल्क सम्बन्धी विवरण:

क्र.सं.	सेवाको प्रकार	सेवा प्रदान गर्ने शाखा	सेवा शुल्क
महिला बालबालिका तथा सामाजिक समावेशिकरण विकास सम्बन्धी			
१	ज्येष्ठ नागरिक परिचयपत्र प्रदान	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	निःशुल्क
२	अपाङ्गता परिचयपत्र प्रदान	महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा	निःशुल्क
कृषि सेवा सम्बन्धी			
१	कृषि समुह दर्ता तथा नविकरण	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

(Handwritten signature)

२	मलखाद, कृषि फर्म तथा कृषि सामाग्री विक्रेता दर्ता तथा नविकरण	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	कृषि ऋण तथा अनुदान सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	कृषि विमा सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	कृषि सेवा सम्बन्धी अन्य सिफारिस	कृषि सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
पशु सेवा सम्बन्धी			
१	पशु पन्छी समुह दर्ता तथा नविकरण	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
२	पशु पन्छी पालन फर्म तथा पशु सेवा सामाग्री विक्रेता दर्ता तथा नविकरण	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	पशु पन्छी सम्बन्धी ऋण तथा अनुदान सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	पशु विमा सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	पशु सेवा सम्बन्धी अन्य सिफारिस	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	पशुपन्छी उपचार सेवा	पशु सेवा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
घर नक्सा सम्बन्धी			
१	नयाँ घर नक्सा दर्ता र नक्सा पास	पुर्वाधार शाखा / भवन तथा नक्सा शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
योजना सम्बन्धी			
१	उपभोक्ता समितिसँग योजना सम्झौता तथा पेशकी प्रदान	योजना तथा प्रशासन शाखा / पुर्वाधार शाखा	निःशुल्क
२	रनिङ्ग बिल तथा अन्तिम बिल भुक्तानी	योजना तथा प्रशासन शाखा / पुर्वाधार शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	धरौटी फिर्ता	योजना तथा प्रशासन / पुर्वाधार / आर्थिक प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	विभिन्न प्रकारका सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	टोल विकास संस्था दर्ता	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	नयाँ संस्थाका दर्ताका सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
७	संस्था नविकरणका लागि सिफारिस	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
प्रशासन सम्बन्धी			
१	विभिन्न सिफारिसहरू	योजना तथा प्रशासन शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

(Handwritten signature)

पञ्जीकरण तथा सामाजिक सुरक्षा भत्ता सम्बन्धी			
१	सामाजिक सुरक्षा भत्ता लाभग्राही दर्ता	पञ्जीकरण शाखा	निःशुल्क
२	सामाजिक सुरक्षा भत्ता लाभग्राही नविकरण	पञ्जीकरण शाखा	निःशुल्क
सूचना माग सम्बन्धी			
१	सूचना माग	सूचना अधिकारी	सूचनाको हक सम्बन्धी ऐन, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर
आर्थिक प्रशासन / लेखा सम्बन्धी			
१	योजनाहरूको पेशकी, रनिङ्ग बिल, तथा अन्तिम भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
२	पुर्वाधार बाहेकका प्रवर्धनात्मक योजना तथा कार्यक्रमहरूको पेशकी तथा अन्तिम भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
३	अन्य भुक्तानी	आर्थिक प्रशासन शाखा	निःशुल्क
स्वास्थ्य सम्बन्धी			
१	विपन्न नागरिक स्वास्थ्य सिफारिस	स्वास्थ्य शाखा	निःशुल्क
२	स्वास्थ्य सम्बन्धी अन्य सेवाहरू	स्वास्थ्य शाखा	निःशुल्क
शिक्षा, युवा तथा खेलकुद शाखा			
१	नयाँ सामुदायिक विद्यालय खोल्ने अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
२	नयाँ संस्थागत विद्यालय खोल्ने अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
३	कक्षा थप	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
४	विषय थप	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
५	विधान तथा विनियमावली संशोधन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
६	विद्यालयको स्थान परिवर्तन अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
७	विद्यालयको नाम तथा स्वामित्व परिवर्तन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
८	पुर्व प्राथमिक तह सञ्चालन अनुमति	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
९	कक्षा आठको विद्यार्थीको नाम थप तथा जन्म मिति संशोधन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१०	शिक्षक सरुवा सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
११	कक्षा आठको ग्रेड सिट / प्रमाणपत्रको प्रतिलिपि	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

16-8

१२	विभिन्न सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१३	निवृत्तिभरण सिफारिस	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१४	पुस्तकालय स्थापना	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१५	कम्प्युटर ईन्स्टिच्युट, टाईप सेन्टर, भाषा प्रशिक्षण तथा कोचिङ्ग कक्षा सञ्चालन	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार
१६	शिक्षासँग सम्बन्धित तालिम, अनुसन्धान तथा परामर्श सेवा	शिक्षा, युवा तथा खेलकुद शाखा	गाउँपालिकाको आर्थिक ऐन अनुसार

(५) सेवा प्रदान गर्ने निकायमा कार्यरत जिम्मेवार अधिकारीको विवरण:

क्र.सं.	कार्यरत शाखा	कर्मचारीको नाम थर	पद	मोबाइल नं.	कैफियत
1.	कार्यालय प्रमुख	श्री कमल बहादुर के.सी.	प्रमुख प्रशासकीय अधिकृत	९८५६००३१११	
2.	प्रशासन शाखा /जिन्सी शाखा	गिर वहादुर राना	प्रशासन शाखा प्रमुख	९८४६१५८१९८	
		शंकर अछामी	कम्प्युटर अपरेटर अधिकृत	९८२४१५६०२०	
3.	राजस्व शाखा	राधिका श्रेष्ठ	सहायक स्तर - पाँचौ	9849218632	
		मनोज बराल	खा.प.स.टे	9846055380	
4.	योजना अनुगमन	दिनेश पौडेल	राजस्व अधिकृत	९८४५०४३२२१	
		पूर्ण खवास	वरिष्ठ प्रशासन सहायक	9867790379	
5.	आर्थिक प्रशासन शाखा	निरमाया पुरी गिरी	लेखा अधिकृत	9856052633	
		गगन थापा	सहायक लेखा अधिकृत	9864423666	
6.	पूर्वाधार विकास शाखा	आशिष पोखरेल	इन्जिनियर	9843700524	
		खुशु ठाकुर	सव इन्जिनियर	9844297403	
		सुजाता शर्मा	सव इन्जिनियर	9845530471	
		दिपक महत्तो	अ.सव इन्जिनियर	9844305585	
		दिल वहादुर मगर	अ.सव इन्जिनियर	9846140298	
		रजनी थापा	अ.सव इन्जिनियर	9828368773	
7.	शिक्षा, युवा तथा खेलकुद शाखा	भिम प्रसाद लामिछाने	शिक्षा अधिकृत	9848130055	
		सिर्जना अधिकारी	सहायक शिक्षा अधिकृत	9843097882	
8.	आन्तरिक लेखा परिक्षण शाखा				
9.	न्याय प्रशासन शाखा	विनिता ढकाल	न्यायिक सहजकर्ता	9846362774	
10.	सूचना प्रविधि शाखा	विशाल न्यौपाने	सूचना प्रविधि अधिकृत	9840195824	


(Handwritten signature)

11.	कृषि विकास शाखा	अमिर पण्डित	कृषि सल्लाहक	9846911275	
		दिनेश सुवर्णकार	प्रा.स	9848446698	
		सुनिल श्रेष्ठ	ना.प्र.स	9844661199	
12.	पशुपंक्षि तथा मत्स्य विकास शाखा	मधु विलास न्यौपाने	पशु विकास अधिकृत	९८५५०६९९३१	
		डा.प्रविण चौधरी	पशु चिकित्सक	9845656607	
		ओम वहादुर दै	ना.प्र.स्वा.प्रा	986600379	
		ललन शाह रौनियार	ना.प्र.से.प्रा	9865305784	
		विनोद वानियाँ	प्रा.स	9869683515	
13.	स्वास्थ्य सेवा शाखा	किरण श्रेष्ठ	जन-स्वास्थ्य निरिक्षक	9856041534	
		गोमा राना मगर	जनस्वास्थ्य अधिकृत	9849659301	
		सुस्मिता जि.सि	प.हे.न	9846471893	
14.	फोहोर मैला शाखा	अमिर गुरुड	स.चौथो	9808502353	
		श्रेया भट्टराई	सरसफाई व्यवस्थापन शुल्क संकलन कर्ता	9745369732	
15.	महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा	कविता पौडेल	स.म.वि.अ.	9846151410	
16.	रोजगार सेवा केन्द्र	शरण सिंह गुरुड	रोजगार संयोजक	9846436611	
		रुकु गुरुड	मनोसामाजिक परामर्शकर्ता	9846129928	
		मनसरी गुरुड	वित्तिय साक्षरता सहजकर्ता	9849778971	
17.	पञ्जीकरण शाखा	सुरज भट्टराई	MIS अपरेटर	9856042770	
18.	लघु उधम विकास शाखा	स्वस्तीका आले	उधम वि.सहजकर्ता	9820953416	
19.	नापि शाखा	केशव डाँगि	अमिन	9866335511	
20.	सवारी चालक	बुद्धि वहादुर गुरुड	ह.स.चा.	9814160166	
		नारद पाटा मगर	ह.स.चा.	9846173418	
		संगम थापा मगर	ह.स.चा.	9819188313	बन्दिपुर अस्पताल एम्बुलेन्स चालक
		सुक बहादुर गुरुड	ह.स.चा.	9845770171	
21.	बन्दिपुर गाउँपालिका का.स	देवि प्रसाद लामिछाने	का.सहयोगी	9846197401	
		भगवान भण्डारी	का.सहयोगी	9866013721	
		राम बहादुर योगी	का.सहयोगी	9818991918	
		सिता वि.क	का.सहयोगी	9829137400	

Handwritten signature

22	नगर प्रहरी	मनिसा गुरुङ	नगर प्रहरी जवान	9763268600
23		अविरल गुरुङ	नगर प्रहरी जवान	9826650299
24	वडा नं १ को कार्यालय	चेत मान श्रेष्ठ	वडा सचिव	9846065209
		मन्दिपा श्रेष्ठ	ना.प्र.स	9816162353
		सम्झना सुनार	का.सहयोगी	9864377890
		गिता महत	का.सहयोगी	9806578727
25	वडा नं २ को कार्यालय	सविना पोख्रेल	वडा सचिव	9846163288
		तिलकुमारि राना	का.सहयोगी	9824157706
	वडा नं ३ को कार्यालय	सुनिता चापागाई	वडा सचिव	9846294351
		कल्पना खत्री	फिल्ड सहायक	9846911623
		ईश्वरी भट्टराई	का.सहयोगी	9846775558
26	वडा नं ४ को कार्यालय	पुजा श्रेष्ठ	वडा सचिव	9864264470
		विमला थापा	का.स	9845549705
		जाल माया थापा	का.सहयोगी	
27	वडा नं ५ को कार्यालय	सुरज गुरुङ	वडा सचिव	9705982964
		लक्ष्मी गुरुङ	का.स	9846080439
28	वडा नं ६ को कार्यालय	ललन शाह रौनियार	वडा सचिव	9821150994
		बुद्धि वहादुर गुरुङ	का.स	9806618073
29	पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र	नविन कुमार श्रेष्ठ	अ.हे.व.	9846179259
		पार्वती नेपाली	अ.हे.व	9806664218
30	कुकुर्दि आधारभूत स्वास्थ्य सेवा केन्द्र	अर्जुन गुरुङ	अ.हे.व	9802842957
		प्रमिला आले मगर	अ.न.मि	9846112963
		मन्सरी गुरुङ	का.स	
31	सुखौरा स्वास्थ्य सेवा केन्द्र, बन्दिपुर-३, तनहुँ	सिर्जना ओलिया	अ.हे.व.	९८६०९८२६६९
		आरती बराईली	अ.न.मी.	९८१७१६२००७
		मन कुमारि गुरुङ्ग	का.स.	९८२४१९३७३६
32	कल्चोक आधारभूत स्वास्थ्य सेवा केन्द्र, बन्दिपुर-५, तनहुँ।	खुशु थापा मगर	अ.हे.व.	९८२६१८९७२३
		रश्मी थापा मगर	अ.न.मी.	९८२७१०८६७६
		प्रतिमा थापा	का.स.	९८२७१३६३५९
	साराङघाट स्वास्थ्य सेवा केन्द्र	सुजन गुरुङ्ग	अ.हे.व.	९८६६०००११०
तोरा माया राना		अ.न.मी.	९८४४९३३२९५	

(Handwritten signature)



33	धरमपानी स्वास्थ्य चौकी	मिना राना भाट	सि.अ.न.मी.	९८४५३३१७१३	
		ईशु कुमारी शाह	हे.अ.	९८०१६३९५१४	
		सविना न्यौपाने	अ.न.मी.	९७६५०११८५०	
		रेबती गुरुङ्ग	अ.न.मी.	९८६४३७८१६५	
		हुकुम चन्द ठकुरि	ल्या.अ.	९८६९२३९२८२	
		सुकलाल गुरुङ्ग	का.स.	९८६६००००३०	
		संगम थापा मगर	ह.स.चा.	9826270723	वन्दीपुर अस्पताल
		प्रकाश गुरुङ		९८२६१६६४५५	धरमपानी स्वास्थ्य चौकी, एम्बुलेन्स चालक

(६) निर्णय गर्ने प्रक्रिया र अधिकारी:

- गाउँपालिकाको समग्र दिगो विकास, सुशासन, विकास तथा सम्वृद्धि लगायतका दिर्घकालिन प्रकृतिका गहनतम विषयहरू गाउँसभामा घनिभुत छलफल भै निर्णय मार्फत गाउँपालिका कार्यालयले कार्यान्वयन गर्ने गर्दछ ।
- सालवसाली रूपमा गरिने वार्षिक विकास कार्यक्रम तथा बजेट प्रचलित कानुन तथा गाउँपालिकाको आवश्यकता र औचित्यका आधारमा गाउँ कार्यपालिका बैठकले पेश गरेको वार्षिक बजेट कार्यक्रम गाउँसभाबाट स्विकृत गरी कार्यान्वयन गरिने ।
- नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानुनहरूको अधिनमा रही नियमित तथा आकस्मिक निर्णयहरू गाउँ कार्यपालिकाको बैठकबाट गरी कार्यान्वयन हुने ।
- तत्काल केही गर्नुपर्ने आवश्यक भएमा गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट तथा गाउँसभा र कार्यपालिका बैठकले स्वीकृत गरेका कार्यक्रम, प्रशासनिक कार्य र नियमित सेवा प्रवाहका विषयमा प्रमुख प्रशासकीय अधिकृत स्तरिय निर्णय गरी कार्यान्वयन हुने ।

(७) निर्णय उपर उजूरी सुन्ने अधिकारी:

गाउँपालिका अध्यक्ष, गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडा अध्यक्षहरू र सम्बन्धीत शाखा प्रमुख ।

(८) सम्पादन गरेको कामको विवरण:



तनहुँ जिल्ला बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजार क्षेत्रमा ३ गते २ र ४ को बन्दीपुर बजार क्षेत्र र यसै महिनाको अन्तिम बिहिबार र शुक्रबार वडा नं. १ को बन्दीपुर बजार क्षेत्रमा उपभोग्य सामाग्रीहरुको गुणस्तर, उपभोग्य मिति, लेबलिङ, बढ्दो म्यासको अभावको अवस्था, र होटल व्यवसायहरुमा नियमित सरसफाई, खाद्य स्वच्छता तथा गुणस्तर, दर्ता नविकरण चुस्त दुरुस्त रहेको नरहेको विषय लगायत बजारलाई उपभोक्तामैत्री राखिराख्न अनुगमनको कार्य निरन्तर गरिरहेको छ । यस कार्य बन्दीपुर गाउँपालिकाको आयोजना तथा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय तनहुँको समन्वयमा गाउँपालिकाका जनप्रतिनिधी, खाद्य निरीक्षण अधिकृत, गाउँपालिकाका कर्मचारी, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ डुम्रे, बन्दीपुर इकाईका अध्यक्ष तथा प्रतिनिधी, क्षेत्रिय होटल संघको अध्यक्ष, नगर प्रहरी तथा स्थानीय बासिन्दाहरुको सहभागितामा देहाय अनुसार बजार अनुगमन गतिविधी भएको छ ।

सि.न.	अनुगमन गरिएको स्थान \ मिति	अनुगमन गरिएको क्षेत्र\प्रकृति \वस्तुहरु\ संख्या	अनुगमनको विवरण(परिमाण, अवस्था र अन्य कुरा)	सामान(जफत, बरामद परिणाम) नाम	नष्ट गरिएको वस्तु\ परिमाण (नाम,)	नमुना संकलन मात्रा \ संख्या	कैफियत
१.	बन्दीपुर बजार (२०८२/१२/०३)	१.खाद्य तथा किराना पसल (स्टोर्स)-६ वटा २.होटल-२ वटा ३.खाजा घर-२ वटा ४.मासु पसल-१ वटा	१.म्याद नाघेका खाद्य तथा पिय पदार्थहरु प्रति ध्यान नदिएको वा छुट्टै ठाउँमा राख्न समेत ध्यान नदिएको । २. गेडागुडी, चिनी लगायत अन्य खुल्ला खाद्य वस्तु हरु स्वयम प्याकेजिङ गरेको । ३. समयमै कानुन बमोजिम दर्ता नविकरण गर्न ध्यान नदिएको ।	सोयाबोडी -२४ चिजबल- ५ दर्जन Pineapple Real Juice- 12 Fanta- 6(2.25ml) Sprite- 5(2.25ml) Cocacola- 13(2.25ml) Sprite\ cococola\ 	सोयाबोडी (२४× रु ४५ = १०८०) चिजबल (६०×रु५ = ३००) Pineapple Real Juice (१२×रु२९० = ३४८०) Fanta\ Sprite\ 	नभएको	१.अधिकांश व्यवसाय हरुको नविकरण नगरेको । २. दर्ता हुन बाँकी व्यवसाय हरुलाई दर्ता गर्न ७ दिनको समय दिइएको । ३.करको दर महगो भएको गुनासो ।

(Handwritten signature)

(Handwritten signature)

			४. मासु काट्ने ठाउँ वरपर नियमित सरसफाईमा ध्यान नदिएको। प्लास्टिकको झोलामा मासु प्याकेजिङ गरी स्टोर गरेको।	fanta- 26(250ml) lacto Chocolate - 20 Sat-isabool - 5	Cocacol (२४×रु २४० =५७६०) lacto Chocolate (२०×रु२=४०) Sat-isabool (५×रु १५० = ३००)	
२	डुम्रे बजार (२०८२/१२/२६ र २७)	१.खाद्य तथा किराना पसल (स्टोर्स) किराना, फलफूल, तरकारी समेत)-३३ वटा २. फलफूल तथा तरकारी पसल-३ वटा ३.बेकरी तथा डेरी	१.म्याद नाघेका खाद्य तथा पिय पदार्थहरु प्रति ध्यान नदिएको वा छुट्टै ठाउँमा राख्न समेत ध्यान नदिएको। २.अखाद्य वस्तुहरु विक्री वितरण। ३. मूल्यसूचि राख्न ध्यान नदिइएको वा भए पनि देखिने गरी नराखेको। मूल्यसूचि बोर्ड भएता पनि मूल्य नतोकीएको। ४. फलफूल तथा तरकारी व्यावसायी हरुले ताजा तरकारी तथा फलफूल र बिग्रेका तरकारी तथा	१.सम्राट मसला १९८ पोका र ५ कार्टुन २. कच्चा Mango Chacolate १०० वटा \\ प्याकेट ल्याक्टो \मिश्रित चकलेट ३. सेतो गुरास सुजी ६ पोका ४. छप्पन भोग स्पेसल सोयाविन मस्यौरा ४ पोका ५.Roodhern Orange Red juice १ वटा	१.सम्राट मसला १९८ पोका र ५ कार्टुन = रु.७९८० २. कच्चा Mango Chacolate १०० वटा \\ ३ प्याकेट ल्याक्टो \मिश्रित चकलेट = रु.३१० ३. सेतो गुरास सुजी ६ पोका×रु५०= रु ३००	१.अधिकांश व्यवसाय हरु को नविकरण नगरेको। २. दर्ता हुन बाँकी व्यवसाय हरुलाई दर्ता गर्न ७ दिनको समय दिइएको। ३.करको दर महगो भएको गुनासो।

(Signature)

(Signature)

	<p>पसल- ३ वटा ४.होटल लज तथा रेष्टुरेन्ट - ११ वटा ५.होटल तथा खाजा घर-१९ वटा ६.मासु पसल-४ वटा ७. कपडा सिलाई \\टेलर्स, फेन्सी तथा जुत्ता तथा बुटिक पसल -१० वटा ८. ईलेक्ट्रोनि क सामन बिक्री तथा मर्मत पसल -५ वटा</p>	<p>फलफूल मिसोका गरी एकै ठाउँमा राखेको तथा सरसफाइमा ध्यान नदिएको। साथै प्लास्टिकको झोलामा मासु प्याकेजिङ गरी स्टोर गरेको। ६. होटल, लज रेष्टुरेन्ट तथा साना खाजा पसलहरूमा विशेषत किचन वरपर वा प्रयोग हुने सामग्री हरुको नियमित सरसफाइमा ध्यान नदिइएको। केहीमा खाजा तथा खाना खुल्ला रुपमा राखिएको। एउटै तेललाई पटक पटक प्रयोग गरिएको। म्याद सकिएको खाद्य तथा पिय पदार्थ प्रति ध्यान नदिइएको। तयारी खानेकुरा छोप्न वटर</p>	<p>Sandwich Bread \\Ok Cake ७.Fresh चाउमिन ११ पोका ८. Real Juice Fruit ८ वटा ९. Sprite \\Fanta Cocacola 250ml = १४ वटा १०.Sprite \\Fanta Cocacola ४ वटा ११.Real Juice Fruit = ३ वटा १२. Pepsi 250ml = ११ १३.Pepsi 2.5l = २ वटा १४.Pineapple Real Juice\\Drunk Pineapple juice=5 वटा\\1 वटा</p>	<p>४. छप्पन भाग स्पेसल सोयाविन मस्यौरा ४ पोका ×रु.५५= रु. २२० ५.Roodhern Orange Red juice १ वटा ×रु.१००= रु. १०० ६. Sandwich Bread \\Ok Cake =रु.२७० ७.Fresh चाउमिन ११ पोका ×रु. १२० =रु. १३२० ८. Real Juice Fruit ८ वटा ×रु. २५ =रु. २०० ९.Sprite \\Fanta Cocacola 250ml = १४ वटा ×रु. ९० =रु. १२६० १०.Sprite \\Fanta</p>		
--	---	--	--	--	--	--

Handwritten signature

Handwritten signature



	<p>९. भाँडा तथा गिफ्ट पसल - १</p> <p>१०. व्युटी पार्लर तथा कष्पेटिक पसल - ५ वटा</p> <p>११. घडी मोवाइल मर्मत तथा विक्री पसल - ४ वटा</p> <p>११. मसला पसल - २ वटा</p> <p>१२. मिठाई तथा खाजा पसल - ३ वटा</p> <p>१३. व्याग पसल - १ वटा</p> <p>१४. मिल तथा मेसिनरी पसल - २ वटा</p>	<p>प्रयोग भएको</p> <p>७. अधिकांस व्यवसायी हरुले समयमै कानुन बमोजिम दर्ता नविकरण गर्न ध्यान नदिएको।</p> <p>८. रजनिस बेकरीमा पुर्व अनुगमनमा दिइएको निर्देशन को पालन गरी सरसफाई मा ध्यान दिई स्टोर समेत छुट्टै बनाइएको।</p> <p>९. केही व्यवसायीहरु कागजात समस्याका कारण दर्ताको लागि समस्या भएको।</p> <p>१०.</p>	<p>१५. Mirinda 250ml = 19 वटा</p> <p>१६. Slice Juice = 7 वटा</p> <p>१७. अखाद्य तेल १३ लि.</p> <p>१८. Food Color = १० वटा</p> <p>१९. saagheti 4 वटा</p> <p>२०. वेसन १ पोका</p> <p>२१. अमुल्य दालमोट १ पोका</p> <p>२२. Lay"s American Style\ कुरकुरे १८ वटा\ १ वटा\ ५ वटा</p> <p>२३. लक्ष्मी\ देउराली अमिलो ३\ १ बोतल</p> <p>२४. दुध १ पोका</p> <p>२५. गरम मसला ५ पाकेट - करी पाउडर मसला ४ पाकेट</p>	<p>Cocacola ४ वटा × रु. २४० = रु. ९६०</p> <p>११. Real Juice Fruit = ३ वटा = रु. ९२५</p> <p>१२. Pepsi 250ml = ११ × रु. ५० = रु. ५५०</p> <p>१३. Pepsi 2.5l = २ वटा × रु. १७५ = रु. ३५०</p> <p>१४. Pineapple Real Juice\ Drunk Pineapple juice = 5 वटा × रु. २४० = रु. १२०० वटा\ 1 वटा × रु. ४४० = रु. ४४०</p> <p>१५. Mirinda 250ml = १९ वटा × रु. ५० = रु. ९५०</p> <p>१६. Slice Juice = ७</p>	
--	--	---	--	---	--

Handwritten signature

Handwritten signature

		<p>१५. धागो पसल- १ वटा</p> <p>१६. आयुर्वेदिक औषाधाल य तथा अन्य स्वास्थ्य क्लिनक पसल - ३ वटा</p> <p>१७. फलफुल तथा जुस पसल - ३ वटा</p> <p>१९. सैलुड -२</p> <p>२०. वर्क शप \ ग्रिल उद्योग - ५ वटा</p>		<p>- चाट मसला ५ पाकेट</p> <p>- फिस करी मसला ५ पाकेट</p> <p>- न्यु काजल मसला २ पाकेट</p> <p>- बुलबुल चिल्ली पाउडर २\३ पाकेट</p> <p>Shrestha Chilli Flakel २ वटा</p> <p>२६. धनिया प्याकेट १</p> <p>२७. नवश्री पापड १७ प्याकेट</p> <p>२८. मासको पिठो २ किलो</p> <p>२९. चास्नी ३ लि.</p> <p>३०. Good day Biscuit\ Diabetes Biscuit ६\१ वटा</p> <p>३१. Maggle Noodlel ३ प्याकेट</p>	<p>वटा × रु ५० =रु. ३५०</p> <p>१७. अखाद्य तेल १३ लि. × रु ३४० =रु. ४४२०</p> <p>१८. Food Color = १० वटा × रु ७५ =रु. ७५०</p> <p>२०. . saagheti ४ वटा × रु २२५ =रु. ९००</p> <p>२१. वेसन १ पोका × रु .५० =रु. ५०</p> <p>२२. अमुल्य दालमोट १ पोका × रु ५० =रु. ५०</p> <p>२३. Lay"s American Style\ कुरकुरे १८ वटा × रु २० =रु. ३६० \ १ वटा × रु ५० =रु. ५०</p>		
--	--	--	--	--	--	--	--

(Handwritten signature)

(Handwritten signature)

३२. चक्की आँटा	१५ वटा × रु ५० =रु. २५०
३३. शुभम गोल धियु १२ बट्टा \	२४. लक्ष्मी \
२ बट्टा	देउराली
३३. छोकडा १ प्याकेट	अमिलो ३११ बोतल = रु.
३४. Mixed Vegetable soup ७ वटा	३५० २५. दुध १ पोका \ दही १
- Chicken Soup १६ वटा	पोका = रु. १४० २६. गरम मसला ५
-Drunk tomata pure २ वटा	पाकेट × रु ४० =रु. २००
३५. simlac ३१२ प्याकेट	- करी पाउडर मसला ४
३६. जेरी, पुरी रसबरी लगायत अन्य खाद्य कुरा	पाकेट × रु ८० =रु. ३२०
	- चाट मसला ५ पाकेट × रु ६० =रु. ३००
	- फिस करी मसला ५ पाकेट × रु ७० =रु. ३५०

(Handwritten signature)

(Handwritten signature)

					३०. Good day Biscuit ६ वटा × रु १०० =रु. ६०० \ Diabetes Biscuit १ × रु १०० =रु. १०० ३१. Maggle Noodlel ३ प्याकेट × रु १०० =रु३०० ३२. चक्की आँटा =रु२२० ३३. शुभम गोल घियउ १२ बट्टा \ २ बट्टा =रु ५१०० ३३. छोक्डा १ प्याकेट =रु६१० ३४. Mixed Vegetable soup ७ वटा × रु १०० =रु७०० - Chicken Soup १६		
--	--	--	--	--	---	--	--

[Handwritten signature]


[Handwritten signature]

					वटा× रु १०० =रु१६०० -Drunk tomata pure २ वटा× रु २५० =रु५०० ३५. simlac ३/२ प्याकेट =रु७५०० ३६. जेरी, पुरी रसबरी लगायत अन्य खाद्य कुरा =रु१५७०		
--	--	--	--	--	--	--	--

क) सुधारको लागि दिइएको निर्देशनः

१. म्याद नाघेका खाद्य तथा पिय पदार्थहरू छुट्टै ठाउँमा छुट्टाएर राख्ने ।
२. अखाद्य तथा म्याद नाघेका खाद्य तथा पिय पदार्थहरू बिक्री नगर्न ।
३. कुनैपनि खाद्य पदार्थहरू आफुखुसी प्याकेजिड नगर्न ।
४. बिल बिजक चुस्त दुरुस्त राख्न हुन ।
५. अवैध तथा अखाद्य सामाग्रीहरू बिक्र नगर्न ।
६. कानून बमोजिम दर्ता नविकरण गर्नु हुन ।
७. होटल व्यवसायी तथा खाजा घरहरूमा- नियमित सरसफाईको साथै स्वच्छ तथा गुणस्तर कायम राख्न, खानेकुरा छोपेर राख्ने, फ्रिज सरसफाइमा ध्यान दिन, खाना पकाउने, वितरण गर्ने सबैलाई एप्रोन र टोपी लगाउने, कच्चा खाद्य पदार्थ र तयारी खाद्य पदार्थ छुट्टाछुट्टै राख्ने, गुणस्तर तथा स्वच्छ खाना विशेष ध्यान दिने, पानी पिउनको लागि छुट्टै







स्टिल तथा अन्य जगको प्रयोग गर्ने, खुल्ला ठाउँमा खानेकुरा नपकाउने साथै खाना पकुने ठाउँ मा सिसाको बार लगाई पकाउने, किचन र भाँडा माइने ठाउँमा जालीको बार लगाउने।

८. गुणस्तरीय खाद्य सामाग्री मात्र बिक्री वितरण गर्न ।

९. TPM Value ध्यान दिनु हुन । (पटक पटक एउटै तेलमा खानेकुरा नपकाउने \ नतार्ने)

१०. जुस राख्ने तथा पिउनको लागि प्रयोग हुने भाडाँ स्टिल तथा सिसाको भाँडा प्रयोग गर्ने ।

११. मूल्यसूचि तोकी सबैले देख्ने ठाउँमा राख्न ।

१२. मासु व्यवसायलाई फ्रिज सफा राख्ने, सरसफाईमा ध्यान दिने, प्लास्टिकमा मासु प्याकेजिङ गरेर नराख्ने साथै स्वस्थ मासु बिक्री गर्ने ।

१३. फलफूल तथा तरकारी लगायत खाद्य तथा किराना पसलहरुलाई सरसफाईमा विशेष ध्यान दिन

स्वास्थ्य शाखा

- AMR सम्बन्धी स्वास्थ्यकर्मीहरूलाई अभिमुखिकरण गरिएको ।
- आत्महत्या न्यूनिकरण सचेतना तथा मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न । जम्मा २८६ जनालाई अभिमुखिकरण गरिएको ।
- समुदायमा आधारित नबजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन वार्षिक समीक्षा तथा स्थलगत अनुशिक्षण गरिएको ।
- महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने रोग तथा मानसिक रोग सम्बन्धी तालिम संचालन सम्पन्न गरिएको ।
- स्वास्थ्य एकीकृत विशेषज्ञ शिविर संचालन गरिएको । सेवा प्रदान गरिएको संख्या-३१४ जना
- विपन्न कडा रोगी उपचार खर्च दोस्रो त्रैमासिक ६६ जनालाई रु ९ लाख ५० हजार भुक्तानी ।
- निशुल्क आँखाको मोतियाबिन्दु स्क्रनिङ कार्यक्रम स्क्रनिङ संख्या-४४८ जना तथा शल्यक्रिया शिविर संचालन । २८ जनाको शल्यक्रिया सम्पन्न गरिएको ।
- समुदायमा नसर्ने रोगको मास स्क्रनिङ (फागुन महिना) संचालन स्क्रनिङ संख्या-२१८४ जना
- एच्.पि.भी खोप अभिमुखीकरण तथा खोप कार्यक्रम संचालन १७० जना १०-१९ वर्षका किशोरीहरूलाई लगाईएको ।
- पूर्ण खोप दिगोपना तथा घरघुरि सर्वेक्षण कार्यक्रम सम्पन्न गरिएको ।
- विद्यालय तथा समुदायका किशोरीहरूलाई आइरन चक्री वितरण कार्यक्रम सम्पन्न ।

रुद्रा

रुद्रा

रुद्रा

आर्थिक वर्ष : २०२२/२३, तेस्रो त्रैमासिक (माघ, फागुन, चैत्र) सामाजिक सुरक्षा भत्ता वितरण विवरण:-



वडा नं.	अन्य जेष्ठ नागरिक भत्ता (7.1.1.51)	जेष्ठ नागरिक भत्ता (दलित) (7.1.1.18)	जेष्ठ नागरिक एकल महिला (7.1.1.21)	विधवा (आर्थिक सहायता) (7.1.1.6)	पूर्ण अपाङ्गता क वर्ग (7.1.1.23)	अति असक्त-ख वर्ग (आर्थिक सहायता) (7.1.1.8)	दलित बालबालिका (7.1.1.10)	जन्मा
	संख्या रकम	संख्या रकम	संख्या रकम	संख्या रकम	संख्या रकम	संख्या रकम	संख्या रकम	संख्या रकम
१	२९४ ३५०७०४८	३२ २५२७००	३० २३९४००	६३ ५०२७४०	१२ १४३६४०	२७ १७२३६८	४० ६१७३०	४९८ ४८७६२६
२	२८७ ३४२४१३८	५० ३९३६८०	४१ ३२७१८०	७३ ५६३८९५	१७ २०३४९०	३६ २२७६९६	५० ७७२६८	५५४ ५२१७३७७
३	१८४ २२०८०००	४२ ३२८००६	१८ १४३६४०	४१ ३१३८८०	२ १९६५०	२३ १४४७०४	२६ ४०६६४	३३६ ३१९९१४४
४	२३४ २७७९०९५	२१ १६७५८०	२६ १९९९४३	४९ ३९१०२०	७ ८३७९०	१५ ९५७६०	२३ ३६७०८	३७५ ३७५३८९६
५	२३७ २८३२८००	३४ २७१३२०	४० ३१९२००	५६ ४४४२२०	१२ १४३६४०	२१ १३१९३६	२९ ४६२८४	४२९ ४१८९४००
६	३५१ ४१८३७२४	९ ७१८२०	५३ ४२२९४०	६५ ५०८०६०	९ १०७७३०	२० १२५५५२	७ १११७२	५१४ ५४३०९९८
जम्मा	१५८७ १८९३४८०५	१८८ १४८५१०६	२०८ १६५२३०३	३४७ २७२३८१५	५९ ७०२२४०	१४२ ८९८०१६	१७५ २७४१२६	२७०६ २६६७०४११

व्यक्तिगत घटना दर्ता विवरण तेस्रो त्रैमासिक

वडा नं.	जन्म		मृत्यु		सम्बन्ध विच्छेद		बिवाह		बसाई सराई	
	नयाँ	प्रतिनिधी	नयाँ	प्रतिनिधी	नयाँ	प्रतिनिधी	नयाँ	प्रतिनिधी	नयाँ	प्रतिनिधी
१	१२	६७	५	४	३	१	८	८	४	२
२	१५	४९	८	१	२	२	९	१	४	०
३	१३	३४	९	१	२	१	६	२	३	०
४	२	४२	५	२	०	०	८	१२	५	०
५	१४	३७	७	१	४	०	१२	२	२	०
६	१३	५०	९	२	२	१	६	५	०	०
जम्मा	६९	२७९	४३	११	१३	५	४९	३०	१८	२

(Handwritten signature)

(Handwritten signature)



कृषि विकास शाखाबाट आ.व २०८२/८३ को तेस्रो चौमासिक सम्म भएको प्रगती

१. साना सिंचाई कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ वटा वडाका १७ जना आवेदकहरु छनौट भई सकेको हुँदा सम्झौता हुन बाकी रहेको ,
२. आधुनिक कृषि मेसिनरी कार्यक्रम अन्तरगत मेसिनरी मागका लागि सूचान प्रकाशित भई तपसिलको परिमाणमा माग संकलन भई छनौटको क्रममा रहेको ,

क्र.स	मेशिनरीको प्रकार	साधारण स्पेसिफिकेशन	एकाई	माग परिमाण
१	मिनी टिलर (डिजेल इन्जिन)	7HP	वटा	७३
२	कुटनी पिसनी (CRM)	220 rated voltage	वटा	२६
३	ब्रस कटर	Back Pack	वटा	९
४	ELECTRIC POWER SPRAY (2 in 1)	16 Lit	वटा	२६
५	Chaff cutter	With safety cover	वटा	४
६	तेथि पेलने मिल	2800w (4HP), 220V	वटा	४

३. ५०% अनुदानमा मौरी सहितको घर वितरण कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ वटा वडा बाट ४४४ वटा गोला सहितको घर माग संकलन भएको,
४. ५०% अनुदानमा खाली मौरी घर वितरण कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ वटा वडा बाट २३० वटा खाली घरको माग संकलन भएको,
५. अकवरे खुर्सानीमा ८०% अनुदानमा कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ स्थित उज्यालो बाँसपानी कृषक समूह संग सम्झौता भई कार्यक्रम सञ्चालनको क्रममा रहेको,
६. ५०% अनुदानमा धानको विउ वितरण कार्यक्रम अन्तरगत विभिन्न जातको धानको विउ माग संकलन भएको,
७. आ.व २०८२/०८३ मा तरकारीको नयाँ पकेट विकास कार्यक्रम अन्तरगत बन्दीपुर गा.पा वडा नं. ३, सेराटारमा सञ्चालनको लागि श्री हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि संग सम्झौता सम्पन्न भई सञ्चालनको क्रममा रहेको,
८. मध्यपहाडी मकै वाली प्रवर्द्धन कार्यक्रम अन्तरगत बन्दीपुर गा.पा वडा नं. ३ र १ मा सञ्चालनको लागि क्रमश श्री सुकौरा कृषि सहकारी संस्था लि. र श्री जन कृषि सहकारी संस्था लि. संग सम्झौता सम्पन्न भई कार्यक्रम सञ्चालनको क्रममा रहेको,




बन्दीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
बन्दीपुर, तनहुँ

चालु आ.व.मा पूर्वाधार विकास शाखाको तेस्रो त्रैमासिक प्रतिवेदन

१. यस शाखाबाट विभिन्न योजनाहरूको लागत अनुमान, योजना अनुगमन तथा मुल्याङ्कन तयार गर्ने गरेको।
२. यस शाखाबाट पूर्वाधार निर्माण तर्फको १ वटा ठक्का खुलाई योजना सम्झौताको चरणमा रहेको।
३. यस शाखाबाट यस आ.व मा कार्यान्वयनमा रहेको ठेक्काको योजनाको २ वटा सम्पन्न ५ वटाको Running Bill भुक्तानी भएको।
४. यस शाखाबाट नियमित रूपमा नक्शापास सम्बन्धी कार्यहरू भईरहेको।
५. ठेक्का सम्बन्धी योजनाहरूको नियमित निरीक्षण हुने गरेको।


Bishal Thapa
Sub-Engineer


डॉ. अशिश पोखरेल
इन्जिनियर




कृषि विकास शाखाबाट आ.व २०८२/८३ को तेस्रो चौमासिक सम्म भएको प्रगती

१. साना सिंचाई कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ वटा वडाका १७ जना आवेदकहरू छनौट भई सकेको हुँदा सम्झौता हुन बाकी रहेको ,
२. आधुनिक कृषि मेशिनरी कार्यक्रम अन्तरगत मेशिनरी मागका लागी सूचान प्रकाशित भई तपसिलको परिमाणमा माग संकलन भई छनौटको क्रममा रहेको ,

क्र.स	मेशिनरीको प्रकार	साधारण स्पेसिफिकेशन	एकाई	माग परिमाण
१	मिनी टिलर (डिजेल इन्जिन)	7HP	वटा	७३
२	कुटनी पिसानी (CRM)	220 rated voltage	वटा	२६
३	ब्रस कटर	Back Pack	वटा	९
४	ELECTRIC POWER SPRAY (2 in 1)	16 Lit	वटा	२६
५	Chaff cutter	With safety cover	वटा	४
६	तोरी पेलने मिल	2800w (4HP), 220V	वटा	४

३. ५०% अनुदानमा मौरी सहितको घर वितरण कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ वटा वडा बाट ४४४ वटा गोला सहितको घर माग संकलन भएको,
४. ५०% अनुदानमा खाली मौरी घर वितरण कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ वटा वडा बाट २३० वटा खाली घरको माग संकलन भएको,
५. अकबरे खुर्सानीमा ८०% अनुदानमा कार्यक्रम अन्तरगत बन्दीपुर गाउँपालिकाको ६ स्थित उज्यालो बाँसपानी कृषक समूह सँग सम्झौता भई कार्यक्रम सञ्चालनको क्रममा रहेको,
६. ५०% अनुदानमा धानको विउ वितरण कार्यक्रम अन्तरगत विभिन्न जातको धानको बीउ माग संकलन भएको,
७. आ.व २०८२/०८३ मा तरकारीको नयाँ पकेट विकास कार्यक्रम अन्तरगत बन्दीपुर गा.पा वडा नं. ३, सेराटारमा सञ्चालनको लागी श्री हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि सँग सम्झौता सम्पन्न भई सञ्चालनको क्रममा रहेको,
८. मध्यपहाडी मकै वाली प्रवर्द्धन कार्यक्रम अन्तरगत बन्दीपुर गा.पा वडा नं. ३ र १ मा सञ्चालनको लागी क्रमश श्री सुकौरा कृषि सहकारी संस्था लि. र श्री जन कृषि सहकारी संस्था लि. सँग सम्झौता सम्पन्न भई कार्यक्रम सञ्चालनको क्रममा रहेको,





पशुपन्छी तथा मत्स्य विकास शाखाको तेस्रो त्रैमासिक प्रगति विवरण

- क) पशुपन्छीको उपचार तथा औषधी वितरण सेवा- २२१३
- (ख) गाई, भैसीहरुमा कृत्रिम गर्भाधान(ए.आई) सेवा- ३५०
- (ग) माइनर सर्जिकल सेवा - १०८
- (घ) प्रयोगशाला सेवा - ६८
- (ङ) गाईनोकोलोजिकल सेवा - २९
- (च) जिल्ला अफ्रिकन स्वाईन फिबर परिक्षणको लागी नमूना पठाएको - १ मा बन्दीपुर २ मा १ नमूना पोजेटिभ आएको
- (छ) खोप सेवा लगाईएको जम्मा संख्या - १५०९२
१. खोरेत (FMD)/ लम्पि स्कीन गाई, भैसीमा - ४६२४
२. रेविज खोप कुकुर, विरालोमा - ५०
३. भेडावाखामा पिपि आर - ९३२७
४. बगुर सुंगुरमा स्वाईन फिबर / खोरेत- ८१७
५. बीमा गरिएका गाई, भैसी र बाखा आदीको मृत्यु प्रमाणित गरि सिफरिस विमा कम्पनिमा पठाउने कार्य नियमित रुपमा भईरहेको र शाखा तथा सेवा केन्द्रहरु बाट नि शूल्क रुपमा औषधी वितरण गरिएको।
६. प्राविधिक परामर्स तथा सल्लाह पशुपन्छी शाखा तथा सेवा केन्द्रहरुबाट नियमित रुपमा भईरहेको।
७. बन्दीपुर गाउँपालिका ४ टुडिखेलमा ५ औं राष्ट्रिय बाखा दिवस राष्ट्रिय बाखा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँ, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकाको सयुक्त आयोजनामा तनहुँ जिल्लाका १० पालिकाका २० जना उत्कृष्ट बाखा पालक कृषकहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको।
८. पशुबाट मानिसमा र मानिसबाट पशुमा सार्ने जुनोतिक रोगहरु सम्बन्धि स्कूल शिक्षा कार्यक्रम बन्दीपुर - १ र ३ का माध्यमिक विद्यालयहरुमा सम्पन्न भएको।

राधु क्लिमास न्योपाने
पशु विकास अधिकृत (सातौं)

16-9





परिमाणमा थपघट पुन बोलपत्र आबद्ध सूचना गर्न मनासिव देखि यस ठेक्का प्रकृया रद्द गरि पुन बोलपत्र सूचना प्रकाशन गर्न सिफारिस गर्ने निर्णय भएको ।

१०. भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय दमौली र बन्दीपुर गाउँपालिकाको समन्वयमा बन्दीपुर गाउँपालिका भित्रका गाई-३६६४, भैसी - ९६०, बाखा - ९३१३, भेडा- १४ र वंगुर / सुंगुर ८१७ कुकुर, विरालो गरि ३२४ गरि जम्मा - १५०९२ पशु वस्तुहरूमा पूर्ण खोप (भ्याक्सिनेसन) कार्यक्रम सम्पन्न भएको ।

११. गाई, भैसी र बाखा ५०% अनुदान कार्यक्रम र वंगुर प्रवर्द्धन कार्यक्रमको स्थलगत अनुगमन (फिल्ड भेरिफिकेशन) गरि बन्दीपुर गाउँपालिका आर्थिक विकास समिति बाट मूल्याङ्कन गरि गाउँ कार्यपालिकाबाट अनुमोदन भइ लाभग्राहिको सूचना प्रकाशन भई सम्झौता गर्ने काम सुरु भएको ।

१२ जुनोटिक रोग सम्बन्धि स्कूल शिक्षा कार्यक्रम सम्पन्न भएको ।


मधु विलास न्यौपाने
पशु विकास अधिकृत (साली)





न्यायिक शाखा

क्र.स.	विवादको किसिम	ईकाई	कार्य सम्पादनको अवस्था	कैफियत
१.	यातायात दर्ता सम्बन्धी	१	अधिकारक्षेत्र भित्र नभएको	खारेज भएको
२.	पति पत्नी विवाद	३	निरूपण	<ul style="list-style-type: none">➤ १ मिलापत्र➤ १ प्रतिवादी सम्पर्कमा नआएको➤ १ जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद
३.	अंशमानाचामल	१	वादी प्रतिवादी सम्पर्कमा नआएको	
४.	खानेपानी मुहान सम्बन्धी	१	निर्णय भएको	-----
५.	लेनदेन सम्बन्धी	१	निर्णय भएको	-----
६.	जग्गा सम्बन्धी विवाद	२	छलफलको प्रकृत्यामा	-----

सिन्धी

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम आ.व ८१-८२ को प्रगति विवरण					
प्रदेशको नाम: गण्डकी		जिल्लाको नाम: तनहुँ		स्थानिय तहको नाम: बन्दिपुर गाउँपालिका	
१	लघु उद्यम विकास तथा तालिम सम्बन्धी	महिला	पुरुष	कुल जम्मा	
	फारम A	९	८	१७	
	फारम B	९	८	१७	
	टोपे	९	३	१२	
	टोसे	९	३	१२	
	प्राविधिक सीपासीप विकास तालिम		-		
२	लघु उद्यमी सिर्जना				
	बार्षिक लक्ष्य	३०	२०	५०	
	बार्षिक सिर्जना	९	३	१२	
३	उद्यमी स्तरोन्नती गर्ने				
	बार्षिक लक्ष्य	१५	५	२०	
	बार्षिक स्तरोन्नती	-	-	-	
	टोइ/बजारिकरणमा सहयोग				
४	समुहमा प्रविधि हस्तान्तरण				
	बार्षिक लक्ष्य			२	
	बार्षिक हस्तान्तरण			१	
	जम्मा			१	



५	सिर्जना भएका उद्यमका प्रकार	कृषि तथा वनमा आधारित	उत्पादनमा आधारित	सेवामा आधारित	पर्यटनमा आधारित	अन्य	जम्मा
	संख्या	१	-	१			२

६	सामा सुविधा केन्द्र	आ.व.२०८१-८२ मा बजेट भएको			बजेट नभएको
		विनियोजित रकम	खर्च भएको रकम	भएको। नभएको	
	सम्भाव्यता अध्ययन				
	स्थापना				
	प्रतिवेदन पेश गर्ने				
	उद्यम विकास सहजकर्ताको नाम	पद	सम्पर्क नम्बर	हस्ताक्षर	
१	स्वस्तीका आले	उद्यम विकास सहजकर्ता	९८२०९५३४१६		

[Handwritten signature]

[Handwritten signature]

आयुर्वेद शाखा

- चैत्र मसान्त सम्मको जम्मा सेवाग्राही :- २५८३ (महिला-१५२७, पुरुष-१०५६)
- जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धक कार्यक्रम सेवाग्राही :- ८४६ (महिला -५१६, पुरुष-३३०)
- स्तनपायी आमाको लागि स्वास्थ्यवर्धक तथा शिशु सुरक्षार्थ कार्यक्रम सेवाग्राही :- १५ जना
- पूर्वकर्म (स्नेहन,स्वेदन) सेवाग्राही :- १०२६ (महिला-६६४,पुरुष-४६२)
- योग सेवा परामर्श जम्मा :- ५१ (महिला-२१,पुरुष-३०)
- औषधि खरिद प्रकृया समपन्न भएको छ ।

Manoj




(Handwritten signature)



बन्दीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
योजना शाखा
प्रगती विवरण

१. उपभोक्ता समिति मार्फत संचालन हुने कुल ३०५ योजनामध्ये हालसम्म १२९ वटा योजनाहरू सम्झौता भएका र जसमध्ये ४४ वटा योजनाहरूको भुक्तानी समेत भएको ।
२. उपभोक्ता समिति र टोल विकास संस्थाहरूको लागि प्रत्येक वडामा १ दिने योजना सम्बन्धी अभिमुखिकरण तालिम संचालन गर्ने उद्देश्य अनुरूप वडा नं. २,३,४,५,६ मा सो तालिम संचालन गरि सफलता पूर्वक सम्पन्न भएको ।
३. योजना अनुगमन सम्बन्धी कार्य नियमित रूपमा हुने गरेको ।



Handwritten signature

Handwritten signature

Handwritten signature

(१) सूचना अधिकारी र प्रमुखको नाम र पद,



कमल बहादुर के.सी
प्रमुख प्रशासकीय अधिकृत
९८५६००३१११

गिर बहादुर राना
सूचना अधिकारी
९८५६०५८१९८

(१०) ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

बन्दिपुर गाउँपालिका गाउँसभा तथा कार्यपालिकाबाट पारित भई राजपत्रमा प्रकाशित ऐन, नियम, विनियम वा निर्देशिकाहरूको सूची यस प्रकार रहेका छन ।

क्रस	खण्ड	राजपत्र	प्रकाशित मिति
१	१	गाउँ सभा संचालन कार्यविधि २०७४	२०७४-०३-२९
२	१	कार्य विभाजन नियमावली २०७४	२०७४-०३-२९
३	१	बैठक संचालक कार्यविधि २०७४	२०७४-०३-२९
४	१	कार्य सम्पादन नियमावली २०७४	२०७४-०३-२९
५	१	शिक्षा नियमावली २०७४	२०७५-०३-२९
६	२	टोल विकास संस्था सञ्चालन कार्यविधि २०७५	२०७५-०३-२९
७	२	बजार अनुगमन निर्देशिका २०७५	२०७५-०३-२९
८	२	घ वर्ग निर्माण व्यवसायी ईजाजत नियमावली २०७५	२०७५-०३-२९
९	२	आधारभूत सरसफाई तथा फोहोरमैला व्यवस्थापन ऐन २०७५	२०७५-०३-२९
१०	२	स्थानीय तह सरकारी ऐन २०७५	२०७५-०३-२९
११	२	न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७५	२०७५-०३-२९
१२	२	कृषि तथा पशुपालन सम्बन्धी ऐन २०७५	२०७५-०३-२९
१३	२	उपोभोक्ता समिति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५	२०७५-०३-२९
१४	२	मासु पसल व्यवसाय संचलान मापदण्ड २०७५	२०७५-०९-२९



१५	२	पूर्वाधार ऐन २०७५	२०७५-०९-२९
१६	२	शिक्षा ऐन २०७५	२०७५-०९-२९
१७	३	रोजगारी सम्बन्धी कार्यविधि, २०७६	२०७६-०३-२५
१८	३	तालिम गोष्ठी कार्यशाला सूविधा सम्बन्धि कार्यविधि, २०७६	२०७६-०३-२५
१९	३	नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०७६	२०७६-०३-२५
२०	३	विनियोजन ऐन, २०७६	२०७६-०३-२५
२१	३	आर्थिक ऐन, २०७६	२०७६-०३-२५
२२	३	रोजगारी सम्बन्धी कार्यविधि, २०७६ पहिलो संशोधन	२०७६-०९-२९
२३	३	वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७६	२०७६-०९-२९
२४	३	करार प्राविधिक कर्मचारी व्यवस्थापन कार्यविधि, २०७६	२०७६-०९-२९
२५	३	सार्वजनिक खरिद नियमावली, २०७६	२०७६-०९-२९
२६	३	आपत्कालीन कार्यसञ्चालन कार्यविधि, २०७६	२०७६-०९-२९
२७	४	रोजगार कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७	२०७७-०३-२५
२८	४	नदीजन्य पदार्थ तथा अन्य पदार्थ उत्खनन व्यवस्थापन कार्यविधि, २०७७	२०७७-०३-२५
२९	४	लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि, २०७७	२०७७-०३-२५
३०	४	गाउँ बालकोष संचालन कार्यविधि, २०७७	२०७७-०३-२८
३१	४	सार्वजनिक निजी साझेदारी ऐन, २०७७	२०७७-०३-२८
३२	४	आन्तरिक लेखा परीक्षण नियमित गर्ने ऐन, २०७७	२०७७-०३-२८
३३	४	विनियोजन ऐन, २०७७	२०७७-०३-२८
३४	४	आर्थिक ऐन, २०७७	२०७७-०३-२८
३५	४	संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक परीक्षण कार्यविधि, २०७७	२०७७-०६-३०
३६	४	लेखा समितिको कार्य सञ्चालन व्यवस्थापन कार्यविधि, २०७७	२०७७-०८-२७
३७	४	गाउँ युवा परिषद्को सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि, २०७७	२०७७-०८-२७
३८	४	गैर सरकारी संघ संस्ताको परियोजना व्यवस्थापन निर्देशिका, २०७७	२०७७-०८-२७
३९	४	उपाध्यक्षसंग महिला कार्यक्रम सञ्चालन गर्न बनेको कार्यविधि, २०७७	२०७७-०८-२७

(Handwritten signature)




४०	३	विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७६	२०७७-०९-२९
४१	४	बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन, २०७७	२०७७-०९-२९
४२	४	गाउँपालिकाको कृषि व्यवसाय प्रवर्द्धन ऐन, २०७७	२०७७-०९-२९
४३	४	बन्दिपुर गाउँपालिकाको सुशासन ऐन, २०७७	२०७७-०९-२९
४४	४	साना सिंचाई कार्यक्रम सञ्चालन कार्यविधि, २०७७	२०७७-१२-१५
४५	४	कृषि यान्त्रिकरण कार्यक्रम कार्यान्वयन सञ्चालन कार्यविधि २०७७	२०७७-१२-१५
४६	४	कृषि बजार निर्देशिका २०७७	२०७७-१२-१५
४७	४	राजस्व परामर्श समिति कार्य सञ्चालन कार्यविधि, २०७७	२०७७-१२-१५
४८	५	मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
४९	५	अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
५०	५	बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि, २०७८	२०७८-०३-२५
५१	५	पूर्वाधार ऐन, २०७८ (पहिलो संशोधन)	२०७८-०३-२५
५२	५	विनियोजन ऐन, २०७८	२०७८-०३-२५
५३	५	आर्थिक ऐन, २०७८	२०७८-०३-२५
५४	५	खानेपानी, सरसफाई एवं स्वच्छता ऐन, २०७८	२०७८-१०-०५
५५	५	कृषि तथा पशु सम्बन्धी ऐन, २०७८ - पहिलो संशोधन	२०७८-१०-०५
५६	५	वन ऐन, २०७८	२०७८-१०-०५
५७	५	भूमि ऐन, २०७८	२०७८-१०-०५
५८	५	बाल अधिकार समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८	२०७८-१२-१६
५९	६	आर्थिक ऐन, २०७९	२०७९-०३-२८
६०	६	विनियोजन ऐन, २०७९	२०७९-०३-२८
६१	६	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७९	२०७९-०३-२८
६२	६	निजी पार्किङ दर्ता एवं सवारी साधनको शुल्क तथा सञ्चालनको मापदण्ड	२०७९-०४-१४
६३	६	कृषि विकास कार्यक्रमको एकिकृत कार्यविधि, २०७९	२०७९-०५-२२

(Handwritten signature)

६४	६	कृषक समुह गठन तथा सञ्चालन कार्यविधि, २०७९	२०७९-०५-२२
६५	६	करार कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९	२०७९-०५-२२
६६	६	पशुपंक्षी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९	२०७९-०८-०५
६७	६	एक शिक्षण संस्था एक उद्यम कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७९	२०७९-०९-१८
६८	६	सुरक्षिक आप्रावसन सम्बन्धि कार्यविधि, २०७८	२०७९-१२-१०
६९	६	पर्यटन ऐन, २०७९	२०७९-१०-१९
७०	६	विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन, २०७९	२०७९-१०-१९
७१	६	भू-उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी मापदण्ड तथा आधारहरु - २०७९	२०७९-०८-२३
७२	६	वैदेशिक रोजगारबाट फर्किएका उद्यमशील युवाहरुलाई प्रदान गरिने कार्यक्रमको अनुदान मापदण्ड २०७९	२०७९-१२-२८
७३	६	खानेपानी मुल दर्ता एवम् खानेपानी तथा सरसफाई उपभोक्ता समिति कार्यविधि, २०७९	२०७९-१२-२८
७४	६	संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली, २०७९	२०७९-१२-२८

७५	६	बन्दिपुर गाउँपालिकाको विनियोजन ऐन, २०८०	२०८०-०३-१२
७६	६	बन्दिपुर गाउँपालिकाको आर्थिक ऐन, २०८०	२०८०-०३-१२
७७	७	तालिम गोष्ठि कार्यशाला सूविधा सम्बन्धि कार्यविधि, २०७६ पहिलो संशोधन	२०८०/०४/३१
७८	७	बन्दिपुर गाउँपालिकाको आर्थिक सहायता सम्बन्धी कार्यविधि २०८०	२०८०/०४/३१
७९	७	बन्दिपुर गाउँपालिकाको कोशेली घर स्थापना सञ्चालन कार्यविधि २०८०	२०८०/०४/३१
८०	७	पालिका खेलकुद विकास समिति गठन तथा क्रियाकलाप सञ्चालन सम्बन्धी कार्यविधि, २०८०	२०८०/०४/३१
८१	७	भूउपयोग बर्गिकरण कित्ता विवरण २०८०	२०८०-०९-१६
८२	७	हरियो घास विस्तार कार्यविधि २०८०	२०८०-११-१४
८३	७	एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका	२०८०-०१-१८
८४	७	बन्दिपुर पर्यटन विकास ऐन २०८०	०९/२२/२०८०
८५	७	स्वयंसेवक शिक्षक व्यवस्थापन कार्यविधि २०८०	२०८०/०९/२३
८६	७	छात्रावास (होस्टल) सञ्चालन सम्बन्धी मापदण्ड, २०८१	२०८१/०२/२८
८७	७	आर्थिक ऐन २०८१	२०८१/०३/१७
८८	७	विनियोजन ऐन, २०८१	२०८१/०३/१७
८९	७	बन्दिपुर गाउँपालिका शिक्षा (प्रथम संशोधन) ऐन, २०८१	२०८१/०३/१७





९०	८	श्रम बैङ्क सञ्चालन कार्यविधि, २०८१	२०८१/०५/१७
९१	८	बन्दीपुर गाउँपालिका क्षेत्रभित्र पर्ने छुट जग्गाहरूको कित्तागत वर्गीकरण २०८१	२०८१/०६/१५
९२	८	कृषि विकास कार्यक्रमको एकीकृत कार्यविधि २०८१	२०८१/०५/११
९३	८	प्लास्टिक टनेल अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८१	२०८१/०५/११
९४	८	वंगुर, सुँगुरहरूको पाठापाठी साटासाट कार्य संचालन कार्यविधि २०८१	२०८१/०६/०१
९५	८	बाख्रा साटासाट कार्य संचालन कार्यविधि २०८१	२०८१/०६/०१
९६	८	कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१	२०८१/०६/२०
९७	८	विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका, २०८१	२०८१/१२/०४
९८	८	खरायो पालन विस्तार तथा साटासाट कार्यक्रम कार्यविधि २०८१	२०८२/०१/०४
९९	८	विपन्न कृषकहरूलाई वंगुर/सुँगुरको पाठापाठी साटासाट कार्यक्रम कार्यविधि २०८१	२०८२/०१/०४
१००	८	विपन्न कृषकहरूलाई बाख्रा साटासाट कार्यक्रम कार्यविधि २०८१	२०८२/०१/०४
१०१	८	उत्कृष्ट कृषक, समूह सहकारी सम्मान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१	२०८२/०२/०१
१०२	८	बन्दीपुर गाउँपालिका क्षेत्रभित्र पर्ने छुट जग्गाहरूको कित्तागत वर्गीकरण २०८२	२०८२/०२/१२
१०३	८	आर्थिक ऐन २०८२	२०८२/०३/२६
१०४	८	विनियोजन ऐन, २०८२	२०८२/०३/२६
१०५	८	बन्दीपुर अस्पताल संचालन तथा व्यवस्थापन ऐन, २०८२	२०८२/०३/२६
१०६	९	पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२	२०८२/०४/१९
१०७	९	कृषि विकास कार्यक्रम एकीकृत कार्यविधि २०८२	२०८२/०५/१९
१०८	९	प्लास्टिक झोलाको प्रतिबन्ध सम्बन्धी कार्यविधि, २०८२	२०८२/०५/१९
१०९	९	बन्दीपुर गाउँपालिकाको स्वास्थ्य बीमा कार्यक्रम संचालन कार्यविधि, २०८२	२०८२/०६/१०
११०	९	बन्दीपुर अस्पतालमा कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको थप सुबिधा कार्यविधि २०८२	२०८२/०७/२८
१११	९	बन्दीपुर गाउँपालिका क्षेत्रभित्र पर्ने छुट तथा क्षेत्र परिवर्तन जग्गाहरूको कित्तागत वर्गीकरण २०८२	२०८२/०९/०३
११२	९	बन्दीपुर गाउँपालिका क्षेत्रभित्र पर्ने छुट जग्गाहरूको कित्तागत वर्गीकरण २०८२	२०८२/१२/२३
११२	९	कृत्रिम गर्भाधानबाट जन्मेका बाच्छी पाडी हुकाउने कृषकको लागी अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८२	२०८२/१२/२३

● सार्वजनिक निकायको वेबसाइट भएको भए:

www.bandipurmun.gov.np

● सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिइएको विषय:

ई-मेल/पत्रद्वारा सूचना माग:

यस त्रैमासिकमा ई-मेल/पत्रबाट रिट पुरा भई सूचना माग नभएको ।

मौखिक सूचना माग:

मौखिक रुपमा माग भएको जानकारी निरन्तर दिने गरिएको ।

(Handwritten signature)



सामाजिक सञ्जाल सूचना मागः

सामाजिक सञ्जाल मार्फत माग हुने सामान्य सूचना सोही माध्यमको नै प्रयोग गरी निरन्तर सूचना प्रदान भईरहेको

● **सार्वजनिक निकायमा सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने सोको विवरणः**

कार्यालयको सूचना पाटी, वेबसाईट, फेसबुक पेज तथा आवश्यकता अनुसार एफएम, रेडियो र पत्रपत्रिका ।

(११) आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण



बन्दीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय,
कार्यालयको कोड : ८०४३८५०५३०
बन्दीपुर, तनहुँ
राजसव शीर्षक अनुसार संकलन २०७३

आ.व. : २०८२/८३ अवधी : २०८२/१०/०१-२०८२/१२/३० कारोबारको प्रकार : आन्तरिक राजस्व

क्र.सं.	राजस्व संकेत	राजस्व शीर्षक	रकम	कैफियत
१	११३१३	सम्पती कर	२,९८,७९१.२५	
२	११३१४	भुमिकर/मालपोत	१०,१९,६४८.७५	
३	११३१७	वहाल कर	१२,३२,१२१.५४	
४	१४१५१	सरकारी सम्पतीको वहालबाट प्राप्त आय	२,७३,५००.००	
५	१४२१३	अन्य बिक्रीबाट प्राप्त रकम	७,७८,९०२.००	
६	१४२१९	अन्य सेवा शुल्क तथा बिक्री	१,२३,४६२.००	
७	१४२२१	न्यायिक दस्तुर	९००.००	
८	१४२२४	परीक्षा शुल्क	२०,२००.००	
९	१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	३,५७,३६५.००	
१०	१४२४१	पार्किङ्ग शुल्क	१७,४००.००	
११	१४२४२	नक्सापास दस्तुर	३७,७७१.३०	
१२	१४२४३	सिफारिश दस्तुर	६,१६,९२५.००	
१३	१४२४४	व्यक्तिगत घटना दर्ता दस्तुर	१,६५,३००.००	
१४	१४२४५	नाता प्रमाणित दस्तुर	२९,९००.००	
१५	१४२४९	अन्य दस्तुर	५,१४,८९३.६२	
१६	१४२५३	व्यावसाय रजिष्ट्रेशन दस्तुर	४,००,५००.००	
१७	१४३१२	प्रशासनिक दण्ड, जरिवाना र जफत	८७,९२०.००	
१८	१४५२१	प्रदुषण नियन्त्रण शुल्क	७०,६५०.००	
१९	१४५२९	अन्य राजस्व	२४,०००.००	
२०	१४६११	व्यवसाय कर	१,३८,४६९.००	
जम्मा			६२,०८,६१९.४६	

(Handwritten signature)

(Handwritten signature)



बन्दीपुर गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय, तनहुँ
कार्यालयको कोड : ८०४३८५०५३००

खर्चको फाँटवारी
२०८२ साल चैत्र महिना



बन्दीपुर, तनहुँ
सुदूरपश्चिम प्रदेश, नेपाल
२०७३

म.ले.प.फा.नं.

आ.व. : २०८२/८३ महिना : चैत्र

क्र.सं.	खर्च संकेत नं.	खर्च शीर्षक	अन्तिम बजेट	यस महिना सम्मको निकास	गत महिना सम्मको खर्च	यस महिनाको खर्च	यस महिना सम्मको खर्च	पेशकी	पेशकी कटाई बाँकी खर्च	बजेट बाँकी
१	२	३	४	५	६	७	८=(६+७)	९	१०=(८-९)	११=(४-८)
१	२११११	पारिश्रमिक कर्मचारी	१८,६२,००,०००.००	११,४५,४८,४०२.०५	९,२१,४९,५८८.१४	२,२३,९८,८१३.९१	११,४५,४८,४०२.०५	०.००	११,४५,४८,४०२.०५	७,१६,५१,५९७
२	२१११२	पारिश्रमिक पदाधिकारी	७२,००,०००.००	४९,९५,०००.००	४३,७१,०००.००	५,४४,०००.००	४९,९५,०००.००	०.००	४९,९५,०००.००	२२,८५,०००
३	२११२१	पोशाक	१५,३०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१५,३०,०००
४	२११२२	खाद्यान्न	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०
५	२११३२	महंगी भत्ता	२२,००,०००.००	६०,०००.००	४५,०००.००	१५,०००.००	६०,०००.००	०.००	६०,०००.००	२१,४०,०००
६	२११३३	फिज्ड भत्ता	७,००,०००.००	१,८०,३६६.६७	१,८०,३६६.६७	०.००	१,८०,३६६.६७	०.००	१,८०,३६६.६७	५,१९,६३३
७	२११३४	कर्मचारीको बैठक भत्ता	३,००,०००.००	२३,५००.००	(६,०००.००)	२९,५००.००	२३,५००.००	०.००	२३,५००.००	२,७६,५००
८	२११३५	कर्मचारी प्रोत्साहन तथा पुरस्कार	३,८०,०००.००	१,३०,०००.००	१,३०,०००.००	०.००	१,३०,०००.००	०.००	१,३०,०००.००	२,५०,०००
९	२११३६	वैदेशिक भत्ता	२,३०,०००.००	१,४६,५१०.००	१,३४,८७५.००	११,६३५.००	१,४६,५१०.००	०.००	१,४६,५१०.००	८३,४९८
१०	२११३९	अन्य भत्ता	१८,७५,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१८,७५,०००
११	२११४१	पदाधिकारी बैठक भत्ता	१९,००,०००.००	५,१८,०००.००	३,५४,०००.००	१,६४,०००.००	५,१८,०००.००	०.००	५,१८,०००.००	१३,८२,०००
१२	२११४२	पदाधिकारीअन्य सुविधा	३,३०,०००.००	१,२०,०००.००	१,२०,०००.००	०.००	१,२०,०००.००	०.००	१,२०,०००.००	२,१०,०००
१३	२१२१२	कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च	१०,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१०,००,०००

Handwritten signature


१४	२२१११	पानी तथा बिजुली	१४,५०,०००.००	३,९६,००१.९२	२,७६,६९०.९२	१,१९,३१९.००	३,९६,००१.९२	१,००,०००.००	२,९६,००१.९२	१०,५३,९९९
१५	२२११२	संचार महसुल	५,००,०००.००	८८,७४८.००	८२,७४८.००	६,०००.००	८८,७४८.००	०.००	८८,७४८.००	४,११,२५५
१६	२२२११	इस्थान (पदाधिकारी)	१५,००,०००.००	३,७१,१५४.००	३,७१,१५४.००	०.००	३,७१,१५४.००	०.००	३,७१,१५४.००	११,२८,८४५
१७	२२२१२	इस्थान (कार्यालय प्रयोजन)	२३,००,०००.००	८,८३,६९१.८३	८,८३,६९१.८३	०.००	८,८३,६९१.८३	०.००	८,८३,६९१.८३	१४,१६,३०५
१८	२२२१३	सवारी साधन मर्मत खर्च	५,००,०००.००	४,०१,३७७.००	२,३४,७५८.००	१,६६,६१९.००	४,०१,३७७.००	४०,०००.००	३,६१,३७७.००	१८,६२२
१९	२२२१४	बिमा तथा नवीकरण खर्च	४,३०,०००.००	३,६०,०००.००	०.००	३,६०,०००.००	३,६०,०००.००	०.००	३,६०,०००.००	७०,०००
२०	२२२२१	मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्च	१७,००,०००.००	४०,६०९.००	१०,५००.००	३०,१०९.००	४०,६०९.००	०.००	४०,६०९.००	१६,५९,३९९
२१	२२२३१	निर्मित सावजनिक सम्पत्तिको मर्मत सम्भार खर्च	१२,००,०००.००	१४,४६९.००	०.००	१४,४६९.००	१४,४६९.००	०.००	१४,४६९.००	११,०५,५३९
२२	२२३११	मसलन्द तथा कार्यालय सामग्री	२४,००,०००.००	४,३५,८६७.००	२,४७,९१७.००	१,८८,७५०.००	४,३५,८६७.००	०.००	४,३५,८६७.००	१९,६४,१३३
२३	२२३१२	पशुपंक्षीहरुको आहार	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,०००
२४	२२३१३	पुस्तक तथा सामग्री खर्च	१८,६७,०००.००	१०,०४,९३५.३९	०.००	१०,०४,९३५.३९	१०,०४,९३५.३९	०.००	१०,०४,९३५.३९	८,६२,०६४
२५	२२३१४	इस्थान - अन्य प्रयोजन	३,००,०००.००	१७,५००.००	१७,५००.००	०.००	१७,५००.००	०.००	१७,५००.००	२,८२,५००
२६	२२३१५	पत्रपत्रिका, छपाई तथा सुचना प्रकाशन खर्च	२०,३०,०००.००	५,६०,४९६.००	५,६०,४९६.००	०.००	५,६०,४९६.००	०.००	५,६०,४९६.००	१४,६९,५०४
२७	२२३१९	अन्य कार्यालय संचालन खर्च	१३,००,०००.००	१२,२००.००	०.००	१२,२००.००	१२,२००.००	०.००	१२,२००.००	१२,८७,८००
२८	२२४११	सेवा र परामर्श खर्च	२,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	२,५०,०००

(Handwritten signature)



नेपाल सरकार
काठमाडौं
सचिवालय

२९	२२४१२	सूचना प्रणाली तथा सफ्टवेयर संचालन खर्च	४,००,०००.००	६,७८०.००	६,७८०.००	०.००	०.००	६,७८०.००	०.००	०.००	६,७८०.००	३,९३,२२
३०	२२४१३	कसार सेवा शुल्क	२,६८,८९,०००.००	१,९५,७३,३९९.५८	१,६८,८२,९२८.३३	२६,९०,४७९.२५	१,९५,७३,३९९.५८	०.००	०.००	१,९५,७३,३९९.५८	७३,९५,६०	
३१	२२४१९	अन्य सेवा शुल्क	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	१,००,००	
३२	२२५११	कर्मचारी तालिम खर्च	७,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	७,००,००	
३३	२२५१२	सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धी खर्च	२५,४३,०००.००	२,७८,८३५.००	२,३८,७४०.००	४०,०९५.००	२,७८,८३५.००	०.००	०.००	२,७८,८३५.००	२२,६४,१६	
३४	२२५२१	उत्पादन सामग्री / सेवा खर्च	८,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	८,००,००	
३५	२२५२२	कार्यक्रम खर्च	६,८०,२७,०००.००	१,४२,०३,२९५.५०	१९,०८,७२७.००	४२,९४,४८८.५०	१,४२,०३,२९५.५०	६,६५,०००.००	१,३५,३८,२९५.५०	५,३८,२३,७८४.५०	५,३८,२३,७८४.५०	
३६	२२५२९	विविध कार्यक्रम खर्च	१,५९,२०,०००.००	३३,६९,९४५.००	२२,९३,६३७.००	१०,७५,५०८.००	३३,६९,९४५.००	६,६०,०००.००	२७,०९,९४५.००	१,२५,५०,८५५		
३७	२२६११	अनुगमन, मूल्यांकन खर्च	३,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	३,००,००	
३८	२२६१२	भ्रमण खर्च	१३,५०,०००.००	१०,३८,०९२.००	८,०२,३४२.००	२,३५,७५०.००	१०,३८,०९२.००	०.००	१०,३८,०९२.००	३,९९,९०८		
३९	२२६१३	विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	
४०	२२६१९	अन्य भ्रमण खर्च	३,००,०००.००	३३,०००.००	११,४००.००	२१,६००.००	३३,०००.००	०.००	३३,०००.००	२,६७,०००		
४१	२२७११	विविध खर्च	५९,९०,०००.००	१२,३९,००९.५५	९,३९,७९०.९०	३,०७,२९०.६५	१२,३९,००९.५५	०.००	१२,३९,००९.५५	४६,७०,९९८		
४२	२२७२१	सभा सञ्चालन खर्च	३,००,०००.००	७४,०००.००	७४,०००.००	०.००	७४,०००.००	०.००	७४,०००.००	२,२६,०००		
४३	२५१११	नैर वितीय संस्थानहरूलाई चातु सहायता	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	
४४	२५११२	नैर वितीय संस्थानहरूलाई पूर्जीगत सहायता	४,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	४,००,००	
४५	२५३११	शैक्षिक संस्थानहरूलाई	२२,३०,०००.००	४,३०,०००.००	०.००	४,३०,०००.००	४,३०,०००.००	०.००	४,३०,०००.००	१८,००,००		


 नेपाल सरकार
 शैक्षिक संस्थानहरूलाई
 सहायता



	ಸಹಾಯತಾ									
೪೬	೨೪೩೧೩	उपभोक्ता समिति तथा नैर सरकारी संस्था सहायता	८,००,०००.००	०.००	१,३६,०००.००	८६,०००.००	५०,०००.००	१,३६,०००.००	०.००	८,००,०००.००
೪೭	೨೪೩೧೪	अन्य संस्था सहायता	२६,५०,०००.००	१,३६,०००.००	८६,०००.००	५०,०००.००	१,३६,०००.००	०.००	२६,५०,०००.००	
೪೮	೨೬೪೧೧	सरकारी निकाय, समिति, प्रतिष्ठान एवं बोर्डहरूलाई निःशर्त चाबु अनुदान	०.००	(५,०००.००)	०.००	(५,०००.००)	०.००	(५,०००.००)	०.००	५,०००.००
೪೯	೨೬೪೧೩	अन्य संस्थांलाई सःशर्त चाबु अनुदान	५,००,०००.००	२७,५२२.००	०.००	२७,५२२.००	०.००	२७,५२२.००	०.००	४,७२,४७८.००
೫०	೨७११२	अन्य सामाजिक सुरक्षा	५,००,०००.००	३७,०००.००	३७,०००.००	०.००	३७,०००.००	०.००	४,६३,०००.००	
೫१	೨७२११	छात्रवृत्ति	१,२३,०००.००	१,८६,३००.००	०.००	१,८६,३००.००	०.००	१,८६,३००.००	७,३६,७००.००	
೫२	೨७२१२	उद्धार, राहत तथा पुनःस्थापना खर्च	३०,००,०००.००	५,१८,६६५.००	५,०८,६६५.००	१०,०००.००	५,१८,६६५.००	०.००	२४,८१,३३५.००	
೫३	೨७२१३	औषधीखरिद खर्च	३७,८७,०००.००	०.००	०.००	०.००	०.००	०.००	३७,८७,०००.००	
೫೪	೨७२१೪	अन्य सामाजिक सहायता	८,००,०००.००	१०,०००.००	०.००	१०,०००.००	०.००	१०,०००.००	७,९०,०००.००	
೫೫	೨७३೧೨	उपदान	०.००	०.००	०.००	०.००	०.००	०.००	०.००	
೫೬	೨೮೧೪೧	जमाको भाडा	१,५०,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,५०,०००.००	
೫७	೨೮೧೪೨	घरभाडा	१०,००,०००.००	३,३४,०००.००	१,५४,०००.००	१,८०,०००.००	३,३४,०००.००	०.००	६,६६,०००.००	
೫೮	೨೮೧೪೩	सवारी साधन तथा मोशिनर औजार भाडा	५,००,०००.००	२,१०,८००.००	१,४०,७००.००	७०,१००.००	२,१०,८००.००	०.००	२,८१,२००.००	
೫೯	೨೮೧೪೪	भैपरी आउने चाबु खर्च	१,००,०००.००	०.००	०.००	०.००	०.००	०.००	१,००,०००.००	
೬०	೩೧೧೧೧	आवासीय भवन ನಿರ್ಮಾಣ/ಖರೀದಿ	೪೬,೫೦,೦೦೦.೦೦	೧೧,೬೭,೮೧೩.೦೦	(೧೫,೦೦೦.೦೦)	೧೧,೮೨,೮೧೩.೦೦	೧೧,೬೭,೮೧೩.೦೦	೧೧,೬೭,೮೧೩.೦೦	೨೬,೮೨,೧೮೬.೦೦	
೬೧	೩೧೧೧೨	ನೈರ ಆವಾಸೀಯ ಭವನ ನಿರ್ಮಾಣ	೧,೪೫,೦೦,೦೦೦.೦೦	೧,೧೧,೪೩೧.೦೦	೦.೦೦	೧,೧೧,೪೩೧.೦೦	೧,೧೧,೪೩೧.೦೦	೧,೧೧,೪೩೧.೦೦	೧,೪೩,೮೮೬.೦೦	

[Handwritten signature]



		ಖರಿದ																			
೬೨	೩೧೧೩೩	ನಿರ್ಮಿತ ಭವನಕೊ ಸಂರಚನಾत्मक ಸುधार खर्च	₹ 1,00,000.00	2,90,419.00	₹ 1,00,000.00	₹ 1,00,419.00	0.00	₹ 1,00,000.00	₹ 1,00,419.00	0.00	₹ 1,00,000.00	₹ 1,00,419.00	0.00	₹ 1,00,000.00	₹ 1,00,419.00	0.00	₹ 1,00,000.00	₹ 1,00,419.00	0.00	₹ 1,00,000.00	
೬೩	೩೧೧೩೪	ಜಾಗಣ ವಿಕಾಸ ಕಾರ್ಯ	₹ 1,40,000.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	₹ 1,40,000.00	
೬೪	೩೧೧೩೫	ಸವಾರಿ ಸಾಧನ ಮೆಷಿನ್‌ರೀ ತಥಾ ಔಜಾರ	0.00	(₹ 3,000.00)	(₹ 3,000.00)	(₹ 3,000.00)	0.00	(₹ 3,000.00)	(₹ 3,000.00)	0.00	(₹ 3,000.00)	(₹ 3,000.00)	0.00	(₹ 3,000.00)	(₹ 3,000.00)	0.00	(₹ 3,000.00)	(₹ 3,000.00)	0.00	₹ 3,000.00	
೬೫	೩೧೧೩೬	ಫರ್ನಿಚರ್ ತಥಾ ಫಿಕ್ವರ್ಸ್	₹ 6,00,000.00	(₹ 9,400.00)	(₹ 9,400.00)	(₹ 9,400.00)	0.00	(₹ 9,400.00)	(₹ 9,400.00)	0.00	(₹ 9,400.00)	(₹ 9,400.00)	0.00	(₹ 9,400.00)	(₹ 9,400.00)	0.00	(₹ 9,400.00)	(₹ 9,400.00)	0.00	₹ 6,00,000.00	
೬೬	೩೧೧೩೭	ಅನುಸಂಧಾನ ತಥಾ ವಿಕಾಸ ಸಂಬಂಧಿ खर्च	₹ 2,00,000.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	₹ 2,00,000.00	
೬೭	೩೧೧೩೮	ಕಂಪ್ಯೂಟರ್ ಸಫ್ಟ್‌ವೇರ್ ನಿರ್ಮಾಣ ತಥಾ खरीद खर्च	₹ 1,04,000.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	₹ 1,04,000.00	
೬೮	೩೧೧೩೯	ಸಡಕ ತಥಾ ಪೂ ನಿರ್ಮಾಣ	₹ 2,90,019,000.00	₹ 3,00,96,650.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88	₹ 2,99,53,169.88
೬೯	೩೧೧೪೦	ವಿದ್ಯುತ ಸಂರಚನಾ ನಿರ್ಮಾಣ	₹ 1,00,000.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	₹ 1,00,000.00	
೭೦	೩೧೧೪೧	ತಟಲಾ ತಥಾ ಬಾಧೆನಿರ್ಮಾಣ	₹ 30,000.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	₹ 30,000.00	
೭೧	೩೧೧೪೨	ಸಿವಿಲ್ ಸಂರಚನಾ ನಿರ್ಮಾಣ	₹ 1,00,000.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00	₹ 2,84,589.00
೭೨	೩೧೧೪೩	ಖಾನೆಯಾನಿ ಸಂರಚನಾ ನಿರ್ಮಾಣ	₹ 1,00,000.00	(₹ 4,000.00)	(₹ 4,000.00)	(₹ 4,000.00)	0.00	(₹ 4,000.00)	(₹ 4,000.00)	0.00	(₹ 4,000.00)	(₹ 4,000.00)	0.00	(₹ 4,000.00)	(₹ 4,000.00)	0.00	(₹ 4,000.00)	(₹ 4,000.00)	0.00	₹ 1,00,000.00	
೭೩	೩೧೧೪೪	ವನ ತಥಾ ವಾತಾವರಣ ಸಂರಕ್ಷಣ	₹ 1,00,000.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	0.00	₹ 1,00,000.00	
೭೪	೩೧೧೪೫	ಸರ್ಸಫ಼ಾಡ್ ಸಂರಚನಾ ನಿರ್ಮಾಣ	₹ 2,00,000.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00	₹ 1,01,636.00
೭೫	೩೧೧೪೬	ಅನ್ಯ ಸಾರ್ವಜನಿಕ ನಿರ್ಮಾಣ	₹ 4,46,192,000.00	₹ 1,95,60,969.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00	₹ 34,99,692.00

Handwritten signature or initials in the left margin.

